



भीरकोट नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
बयरघारी, स्याङ्गजा
गण्डकी प्रदेश, नेपाल

सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ र सूचनाको हक सम्बन्धी
नियमावली, २०६५ को नियम ३ बमोजिम सार्वजनिक गरिएको विवरण

२०७८ कात्तिक

विषयसूची

परिचय	1
भीरकोट नगरपालिकाको काम, कर्तव्य र अधिकार	3
स्वीकृत भएका ऐन, नियम, कार्यविधि, निर्देशिकाहरूको विवरण	4
नगरपालिकाको संगठन संरचना र कर्मचारी दरबन्दी विवरण	6
नगरपालिकाको संगठन संरचना	6
वडागत सङ्गठन संरचना	7
स्वास्थ्य तर्फको संगठन संरचना	8
कर्मचारी दरबन्दी विवरण	9
नगरपालिकाका पदाधिकारीहरूको विवरण	12
नगरपालिकामा कार्यरत कर्मचारीको विवरण	14
शाखा, उपशाखा तथा एकाईहरूको कार्यविवरण	18
१. सामान्य प्रशासन शाखा	18
२. जिन्सी, खरिद तथा सम्पत्ति व्यवस्थापन उपशाखा	19
३. मालपोत उपशाखा	20
४. कानून उपशाखा	21
५. दर्ता चलानी तथा नागरिक सहायता एकाई	21
६. नगर प्रहरी एकाई	22
७. वडा कार्यालयहरू	22
८. आर्थिक प्रशासन शाखा	25
९. राजस्व प्रशासन उपशाखा:	26
१०. योजना, अनुगमन तथा कार्यक्रम शाखा	28
११. वातावरण, फोहोरमैला तथा विपद् व्यवस्थापन उपशाखा:	29
१२. पूर्वाधार विकास शाखा	30
१३. भवन, घर नक्सा उपशाखा:	31
१४. खानेपानी तथा सरसफाई एकाई	32
१५. सामाजिक विकास शाखा	33
१६. सूचना प्रविधि उपशाखा	33
१७. सामाजिक सुरक्षा तथा पञ्जिकरण उपशाखा:	33

१८. महिला, बालवालिका तथा समाज कल्याण एकाईः	34
१९. शिक्षा, युवा तथा खेलकुद शाखा	35
२०. कृषि विकास शाखा	37
२१. पशुपंक्षी सेवा शाखा	38
२२. आन्तरिक लेखापरीक्षण शाखा	38
नगरपालिकाबाट प्रदान गरिने सेवा, जिम्मेवार अधिकारी र लाग्ने दस्तुर	40
निर्णय गर्ने प्रक्रिया र अधिकारी	44

परिचय

नेपाल सरकारबाट स्थानीय स्वायत्त शासन ऐन, २०५५ बमोजिम भीरकोट नगरपालिकाको घोषणा मिति २०७२ असोज १ गते स्याङ्गजा जिल्लाका दार्सिङ् दहथुम, खिलुङ्ग देउराली, ढापुक सिमलभञ्ज्याङ र बानेथोक देउराली गाउँ विकास समितिलाई समेटेर भएको हो । पछि नेपालको संविधान, २०७२ बमोजिम मिति २०७३ फाल्गुन २२ गते स्थानीय तहको पुनर्संरचना हुदै देशका अन्य स्थानीय तहहरूसँगै हालको भीरकोट नगरपालिकाको पनि पुनर्संरचना हुन पुगेको हो ।

भूगोलमा भीरकोट नगरपालिका नेपालको गण्डकी प्रदेशको स्याङ्गजा जिल्ला अन्तर्गत उत्तरमा अर्जुनचौपारी गाउँपालिका र पुतलीबजार नगरपालिका, दक्षिणमा वालिङ्ग नगरपालिका, पूर्वमा विरुवा गाउँपालिका र पुतलीबजार नगरपालिका तथा पश्चिममा पर्वत जिल्लासँग सिमाना जोडिएर रहेको छ । यसको भू-भाग समुन्द्र सतहको ७१३ मिटर देखि १७३५ मिटर उचाइसम्म फैलिएको छ ।

इतिहासमा भीरकोट राज्यको स्थापना पन्थ्रौं शताब्दीतिर भएको पाइन्छ । नेपाल एकिकरण हुनुपूर्व गण्डकी क्षेत्र आसपासका २४ से राज्य मध्ये एक भीरकोट राज्यमा खाँड ठकुरी वंशी शासकले शासन गरेको इतिहास छ । १९ औं शताब्दीको शुरूवात तिर भने यो राज्य नेपाल राज्यमा गाभिन पुगेको पाइन्छ ।

भीरकोट नगरपालिकाको संक्षिप्त परिचय यहाँ प्रस्तुत गरिएको छ ।

१. अवस्थिति	पूर्वमा वडा नं ३ को भुख्खोला देखि पश्चिममा वडा नं ९ को कालिकाकोट अर्थात पर्वतको जिल्लाको सिमानासम्म । उत्तरमा वडा नं १ को शंखपुर देखि दक्षिणमा वडा नं ४ को खत्रीखोलासम्म ।
२. जनसंख्या	३३६९८ (पुरुष: १५९१७ महिला: १७७८१)
३. कुल क्षेत्रफल	७८.२३ वर्ग किलोमिटर

४. संघियता पश्चात वडा विभाजन

५.	हालको वडा नं.	साविकका गाविस र वडाहरू
	१	दार्सिङ् दहथुम १,२,३ र ५
	२	दार्सिङ् दहथुम ४,६,७,८ र ९
	३	बानेथोक देउराली १ देखि ९ सम्म
	४	छाङ्गछाङ्गदी २,३,७,८ र ९
	५	स्वरेक १,५,६,७ र ९
	६	खिलुङ्ग देउराली ३,५,७ र ८

	७	खिलुङ्ग देउराली १,२,४,६ र ९
	८	ढापुक सिमलभञ्ज्याड १ देखि ९ वडा सम्म
	९	कालिकाकोट ३,४,५,६,७ र ८
६. तापक्रम		न्युनतम ५°C देखि ३५°C सम्म
७. हावापानी		समशितोष्ण हावापानी
८. मूल्य पेशा		कृषि, व्यापार, सेवा, ज्याला मजदुरी आदि
९. प्रमुख केन्द्र तथा स्थलहरू		नगर केन्द्र: बयरघारी बजार (समुन्द्रि सतहबाट ७३० मिटर उचाइमा) व्यापारिक केन्द्र: बयरघारी, हेलु, छाइछाइदी, सुन्दर बजार धार्मिक स्थल: छाइछाइदी मन्दिर छाँयाक्षेत्र, भीरकोट कालिका मन्दिर, खिलुङ्ग कालिका मन्दिर, स्वरेक कालिका मन्दिर ऐतिहासिक स्थल: भीरकोट दरबार, जगतपुर दरबार, कुडार दरबार अन्य पर्यटकिय स्थल: स्वरेक मैदान, गडहरे गुफा, ओकादी
१०. नगरपालिकाको कार्यालय र सम्पर्क ठेगाना		कार्यालय: नगर कार्यपालिकाको कार्यालय, भीरकोट नगरपालिका कार्यालय रहेको स्थान: भीरकोट नगरपालिका वडा नं १, बयरघारी, स्याङ्जा वेबसाइट: https://bheerkotmun.gov.np/ ईमेल: info@bheerkotmun.gov.np सम्पर्क फोन: ०६३४००९०६, ०६३४००९०७

भीरकोट नगरपालिकाको काम, कर्तव्य र अधिकार

नेपालको संविधान, २०७२ को धारा ५६ मा नेपालको मूल संरचना संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको हुने र नेपालको राज्यशक्तिको प्रयोग संघ, प्रदेश र स्थानीय तहले संविधान र कानून बमोजिम गर्ने उल्लेख छ । त्यसैगरी संविधानको धारा ५७ ले राज्यशक्तिको बाँडफाँट संघ, प्रदेश र स्थानीय तहमा गर्दै निम्नलिखित विषयहरूमा स्थानीय तहलाई एकल अधिकार प्रदान गरेको छ । संविधानको अनुसूची-८ मा उल्लेख भए अनुसार यस नगरपालिकाको एकल अधिकार अन्तर्गत देहायका विषयहरू पर्दछन् । संविधानप्रदत्त उल्लिखित अधिकारलाई स्थानीय सरकार संचालन ऐन, २०७४ र अन्य क्षेत्रगत कानुनहरूमा थप विस्तृतीकरण र व्याख्या समेत गरिएको छ ।

क्र.सं.	विषयहरू
१	नगर प्रहरी
२	सहकारी संस्था
३	एफ एम संचालन
४	स्थानीय कर (सम्पत्ति कर, घर वहाल कर, घर जग्गा रजिष्ट्रेशन शुल्क, सवारी साधन कर), सेवा शुल्क दस्तुर, पर्यटन शुल्क, विज्ञापन कर, व्यवसाय कर, भूमीकर (मालपोत), दण्ड जरिवाना, मनोरञ्जन कर, मालपोत संकलन
५	स्थानीय सेवाको व्यवस्थापन
६	स्थानीय तथ्यांक र अभिलेख संकलन
७	स्थानीय स्तरका विकास आयोजना र परियोजनाहरू
८	आधारभूत र माध्यमिक शिक्षा
९	आधारभूत स्वास्थ्य र सरसफाई
१०	स्थानीय बजार व्यवस्थापन, वातावरण संरक्षण र जैविक विविधता
११	स्थानीय सडक, ग्रामिण सडक, कृषि सडक, सिंचाई
१२	गाउँ सभा, नगर सभा, जिल्ला सभा, स्थानीय अदालत, मेलमिलाप र मध्यस्थताको व्यवस्थापन
१३	स्थानीय अभिलेख व्यवस्थापन
१४	घर जग्गा धनी पुर्जा वितरण
१५	कृषि तथा पशुपालन, कृषि उत्पादन व्यवस्थापन, पशु स्वास्थ्य र सहकारी
१६	जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति र अशक्तहरूको व्यवस्थापन
१७	बेरोजगारहरूको तथ्यांक संकलन
१८	कृषि प्रसारको व्यवस्थापन, संचालन र नियन्त्रण
१९	खानेपानी, साना जलविधुत आयोजना, वैकल्पिक ऊर्जा
२०	विपद व्यवस्थापन
२१	जलाधार, बन्यजन्तु, खानी तथा खनिज पदार्थको संरक्षण
२२	भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास

स्वीकृत भएका ऐन, नियम, कार्यविधि, निर्देशिकाहरूको विवरण


भीरकोट नगरपालिकामा तर्जुमा भई प्रचलनमा रहेका ऐन, कानूनको विवरण देहाय बमोजिम रहेको छ।

सि.नं.	ऐन, नियमावली, कार्यविधि, निर्देशिका	कार्यपालिका/ सभाबाट पारित	स्थानीय राजपत्रमा प्रकाशित मिति	कैफियत
१	भीरकोट शिक्षा ऐन, २०७५	२०७५/०३/१२	२०७५/०३/१२	
२	भीरकोट सहकारी ऐन, २०७५	२०७५/०३/१२	२०७५/०३/१२	
३	न्यायिक समितिले उजुरीको कारबाहि किनारा गर्दा अपनाउनुपर्ने कार्यविधीका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५	२०७५/१०/०४	२०७५/१०/०४	
४	नगर प्रहरी सम्बन्ध ऐन, २०७५	२०७५/१०/०४	२०७५/१०/०४	
५	भीरकोट नगरपालिकाको आर्थिक ऐन, २०७८	२०७८/०३/११	२०७८/०४/०१	
६	भीरकोट नगरपालिकाको विनियोजन ऐन, २०७८	२०७८/०३/११	२०७८/०४/०१	
७	भीरकोट नगर कार्यपालिका (कार्यविभाजन) नियमावली, २०७४	२०७४/०३/२४	२०७४/०३/२४	
८	भीरकोट नगरपालिकाको घर अभिलेखिकरण सम्बन्धि कार्यविधी, २०७८	२०७८/०६/२३	२०७८/०६/२३	
९	व्याक हो लोडर/ट्रिप्पर संचालन सम्बन्धि कार्यविधि, २०७४	२०७४/०९/२०	२०७४/०९/२०	
१०	नगर कार्य पालिकाको वैठक संचालन सम्बन्धि कार्यविधी, २०७४	२०७४/०३/२४	२०७४/०३/२४	
११	टोल विकास समिति संचालन कार्यविधि, २०७५	२०७५/०९/२४	२०७५/०९/२४	
१२	विपद् व्यवस्थापन कोष (सञ्चालन) कार्यविधी, २०७५	२०७५/०९/२४	२०७५/०९/२४	
१३	सवारी साधन राखे ठाउँ संचालन तथा व्यवस्थापन सम्बन्धि कार्यविधी, २०७५	२०७५/०९/२४	२०७५/०९/२४	
१४	फोहोरमैला व्यवस्थापन कार्यविधी, २०७५	२०७५/०९/२४	२०७५/०९/२४	


सि.नं.	ऐन, नियमावली, कार्यविधि, निर्देशिका	कार्यपालिका/ सभाबाट पारित	स्थानीय राजपत्रमा प्रकाशित मिति	कैफियत
१५	अपाङ्गगता भएका व्यक्तिको परिचय पत्र वितरण कार्यविधि, २०७५	२०७५/०९/२४	२०७५/०९/२४	
१६	“घ” वर्गको निर्माण व्यवसायी इजाजत पत्र सम्बन्धि कार्यविधि, २०७५	२०७५/०४/१८	२०७५/०४/१८	
१७	आर्थिक सहायता सम्बन्धि कार्यविधि, २०७५	२०७५/०४/०४	२०७५/०४/०४	
१८	भीरकोट नगरपालिकाको प्रशासकिय कार्यविधि (नियमित गर्ने) ऐन, २०७५	२०७५/०३/२१	२०७५/०३/२१	
१९	भीरकोट नगरपालिकाको राजपत्र प्रकाशन सम्बन्धि कार्यविधि, २०७५	२०७५/०४/१८	२०७५/०४/१८	
२०	स्थानीय तहको उपभोक्ता समिति गठन, परिचालन, तथा व्यवस्थापन सम्बन्धि कार्यविधि, २०७५	२०७५/०४/०४	२०७५/०४/०४	
२१	एकीकृत सम्पत्ति कर व्यवस्थापन निर्देशिका, २०७५	२०७५/०३/१२	२०७५/०३/१२	
२२	भीरकोट नगरपालिकाका पदाधिकारीहरूको आचारसंहिता, २०७४	२०७४/०३/२८	२०७४/०३/२८	
२३	छाडा चौपाया नियन्त्रण तथा व्यवस्थापन निर्देशिका, २०७५	२०७५/०९/२४	२०७५/०९/२४	
२४	उपभोक्ता समितिको पकेट डायरी, २०७५	२०७५/०४/०४	२०७५/०४/०४	

नगरपालिकाको संगठन संरचना र कर्मचारी दरबन्दी विवरण

नगरपालिकाको संगठन संरचना



वडागत सङ्गठन संरचना




स्वास्थ्य तर्फको संगठन संरचना

स्वास्थ्य चौकी ६ वटा

- जनस्वास्थ्य निरीक्षक(हेअ./सि.अ.हे.व. (छैटौं) (स्वा./हे.ई.) १
- सि.अ.हे.व. (पाँचौ) (स्वा./हे.ई.) १
- सि.अ.न.मी. (पाँचौ) (स्वा./क.न.) १
- अ.हे.व. (चौथो) (स्वा./हे.ई.) १
- अ.न.मी. (चौथो) (स्वा./ क.न.) १

जम्मा $5 \times 6 = 30$ जना



आधारभूत स्वास्थ्य सेवा केन्द्र ४ वटा

- अ.हे.व. (चौथो) (स्वा./हे.ई.) १
- अ.न.मी. (चौथो) (स्वा./ क.न.) १

जम्मा $4 \times 2 = 8$ जना

आयुर्वेद स्वास्थ्य केन्द्र १

- जनस्वास्थ्य निरीक्षक (छैटौं) (स्वा./आयुर्वेद) १
- कविराज निरीक्षक (छैटौं) (स्वा./आयुर्वेद) १

बर्थिड सेण्टर २ वटा

- पब्लिक हेल्थ नर्स/अ.न.मी. (चौथो) (स्वा./क.न.) १

जम्मा $2 \times 1 = 2$ जना

कर्मचारी दरबन्दी विवरण

भीरकोट नगरपालिकाको कर्मचारी दरबन्दी तेरिज देहाय बमोजिम रहेको छ।

क्र.सं.	पदको नाम	श्रेणी/तह	सेवा	समूह	उप समूह	विद्यमान दरबन्दी	प्रस्तावित दरबन्दी	कैफियत
१	प्रमुख प्रशासकीय अधिकृत	रा.प. द्वितीय	प्रशासन	सा.प्र.	-	१	१	

सामान्य प्रशासन शाखा

१	प्रशासकीय अधिकृत	अधिकृत सातौ/आठौ	प्रशासन	सा.प्र.	-	१	१	
२	प्रशासन सहायक	सहायक पाँचौ	प्रशासन	सा.प्र.	-	१	१	
३	कार्यालय सहयोगी	श्रेणीविहीन	-	-	-	२९	२९	
४	बगैचे (माली)	श्रेणीविहीन	-	-	-	१	१	
५	हलुका सवारी चालक (ह.स.चा.)	श्रेणीविहीन	-	-	-	४	५	
६	भारी सवारी चालक (भा.स.चा.)	श्रेणीविहीन	-	-	-	३	४	
७	डोजर हेल्पर	श्रेणीविहीन	-	-	-	२	२	
८	भाइब्रेटर मेशिन अपरेटर	श्रेणीविहीन	-	-	-	०	१	
९	भाइब्रेटर मेशिन हेल्पर	श्रेणीविहीन	-	-	-	०	२	
१०	फोहोर संकलक	श्रेणीविहीन	-	-	-	६	६	
११	गौशला सहयोगी	श्रेणीविहीन	-	-	-	३	३	
१२	नगर प्रहरी	श्रेणीविहीन	-	-	-	३	३	

क) जिन्सी व्यवस्थापन तथा खरिद उपशाखा

१	जिन्सी सहायक	सहायक पाँचौ	प्रशासन	सा.प्र.		१	१	
२	कार्यालय सहायक	सहायक चौथो	प्रशासन	सा.प्र.		०	१	

ख) मालपोत तथा जग्गा प्रशासन उपशाखा

१	प्रशासन सहायक	सहायक पाँचौ	प्रशासन	सा.प्र.		०	१	
---	---------------	-------------	---------	---------	--	---	---	--

ग) कानून उपशाखा

१	कानून सहायक	सहायक पाँचौ	न्याय	कानून		०	१	
---	-------------	-------------	-------	-------	--	---	---	--

घ) दर्ता चलानी तथा नागरिक सहायता एकाई

१	कार्यालय सहायक	सहायक चौथो	प्रशासन	सा.प्र.		०	१	
---	----------------	------------	---------	---------	--	---	---	--

ड) बडा कार्यालयहरू (९ बटा)

१	बडा सचिव	सहायक पाँचौ	प्रशासन	सा.प्र.		९	९	
२	सब ईन्जिनियर	सहायक पाँचौ	ईन्जि	सिभिल		९	३	
३	सहायक कम्प्युटर अपरेटर	सहायक चौथो	विविध	विविध		०	९	

आर्थिक प्रशासन शाखा

१	लेखा अधिकृत	अधिकृत सातौ/आठौ	प्रशासन	लेखा		-	१	१
२	लेखापाल	सहायक पाँचौ	प्रशासन	लेखा		-	१	१

क) राजस्व उपशाखा

१	राजस्व अधिकृत	अधिकृत छेटौं	प्रशासन	सा.प्र.		०	१	
२	राजस्व सहायक	सहायक चौथों/ पाँचौं	प्रशासन	लेखा	-	०	१	

योजना, अनुगमन तथा कार्यक्रम शाखा

१	योजना, अनुगमन तथा कार्यक्रम अधिकृत	अधिकृत छेटौं/सातौं	प्रशासन	सा.प्र.	-	१	१	
२	योजना सहायक	सहायक पाँचौं	प्रशासन	सा.प्र.	-	१	१	

क) वातावरण, फोहोरमैला तथा विपद् व्यवस्थापन उपशाखा

१	फोहोरमैला व्यवस्थापक (प्रा.)	सहायक चौथों	विविध	विविध		१	१	
---	------------------------------	-------------	-------	-------	--	---	---	--

पूर्वाधार विकास शाखा

१	ईंजिनियर	अधिकृत छेटौं	ईंजि.	सिभिल	जनरल	१	१	
२	सब ईंजिनियर	सहायक पाँचौं	ईंजि.	सिभिल	जनरल	१	१	

क) भवन, घरनक्षा पास उपशाखा

१	ईंजिनियर	अधिकृत छेटौं	ईंजि.	सिभिल	स्टक्चरल	१	१	
२	सब ईंजिनियर	सहायक पाँचौं	ईंजि.	सिभिल	स्टक्चरल	१	१	
३	अमिन	सहायक चौथों	ईंजि.	सर्भे	-	१	१	

ख) खानेपानी तथा सरसफाई एकाई

१	खा.पा.स.टे.	सहायक चौथों	ईंजि.	स्यानीटरी	-	१	१	
---	-------------	-------------	-------	-----------	---	---	---	--

सामाजिक विकास शाखा

१	सामाजिक विकास अधिकृत	अधिकृत छेटौं	प्रशासन	सा.प्र.	-	१	१	
२	प्रशासन सहायक	सहायक चौथों	प्रशासन	सा.प्र.	-	०	१	

क) सूचना प्रविधि उपशाखा

१	सूचना प्रविधि अधिकृत	अधिकृत छेटौं	विविध	विविध	-	१	१	
२	कम्प्युटर अपरेटर	सहायक पाँचौं	विविध	विविध	-	१	१	

ख) सामाजिक सुरक्षा तथा पञ्जीकरण उपशाखा

१	स्थानीय पञ्जीकाधिकारी	सहायक पाँचौं	प्रशासन	सा.प्र.	-	१	१	
---	-----------------------	--------------	---------	---------	---	---	---	--

ग) महिला बालबालिका तथा समाज कल्याण एकाई

१	सहायक महिला विकास निरीक्षक	सहायक चौथों	विविध	विविध	-	०	१	
---	----------------------------	-------------	-------	-------	---	---	---	--

शिक्षा, यूवा तथा खेलकुद शाखा

१	शिक्षा अधिकृत (उपसचिव)	अधिकृत नवौं/दशौं	शिक्षा	शि.प्र.	-	१		
२	विद्यालय निरीक्षक	अधिकृत छेटौं/सातौं/आठौं	शिक्षा	शि.प्र.	निरीक्षण	१		
३	प्राविधिक सहायक	सहायक पाँचौं	शिक्षा	शि.प्र.	शिक्षा प्रशासन	-	१	

स्वास्थ्य शाखा								
१	जनस्वास्थ्य अधिकृत	अधिकृत सातौं	स्वास्थ्य	हे.इ.	-	१	१	
२	सि.अ.हे.व.	अधिकृत छैटौं	स्वास्थ्य	हे.इ.	-	१	१	
३	सि.अ.न.मी.	अधिकृत छैटौं	स्वास्थ्य	क.न.	-	१	१	
कृषि विकास शाखा								
१	कृषि विकास अधिकृत	अधिकृत छैटौं	कृषि	बाली	-	१	१	
२	प्राविधिक सहायक	सहायक पाँचौं	कृषि	बागवानी	-	१	१	
३	नायव प्राविधिक सहायक	सहायक चौथो	कृषि	बाली	-	१	१	
पशुपंक्षी सेवा शाखा								
१	पशुस्वास्थ्य अधिकृत	अधिकृत छैटौं	कृषि	भेट	-	१	१	
२				लाईभष्ट	-		१	
	प्राविधिक सहायक	सहायक पाँचौं	कृषि	क		१		
३	नायव प्राविधिक सहायक	सहायक चौथो	कृषि	भेट	-	१	१	
आन्तरिक लेखापरीक्षण शाखा								
१	आन्तरिक लेखापरीक्षक	सहायक पाँचौं	प्रशासन	लेखा	आ.ले.प	१	१	
					.			
स्वास्थ्य चौकी (६ वटा)								
१	जनस्वास्थ्य निरीक्षक/हे.अ./सि.अ.हे.व.	अधिकृत छैटौं	स्वास्थ्य	हे.इ.	-	६	६	
२	सि.अ.हे.व.	सहायक पाँचौं	स्वास्थ्य	हे.इ.	-	६	६	
३	सि.अ.न.मी.	सहायक पाँचौं	स्वास्थ्य	क.न.	-	६	६	
४	अ.हे.व.	सहायक चौथो	स्वास्थ्य	हे.इ.	-	६	६	
५	अ.न.मी.	सहायक चौथो	स्वास्थ्य	क.न.	-	६	६	
आयूर्वेद स्वास्थ्य केन्द्र								
१	आयूर्वेद स्वास्थ्य निरीक्षक	अधिकृत छैटौं	स्वास्थ्य	आयूर्वेद	-	१	१	
२	कविराज निरीक्षक	अधिकृत छैटौं	स्वास्थ्य	आयूर्वेद	-	१	१	
आधारभूत स्वास्थ्य सेवा केन्द्र (४ वटा)								
१	अ.हे.व.	सहायक चौथो	स्वास्थ्य	हे.इ.	-	४	४	
२	अ.न.मी.	सहायक चौथो	स्वास्थ्य	क.न.	-	४	४	
बर्थिड सेन्टर (२ वटा)								
१	पब्लिक हेल्थ नर्स/अ.न.मी.	सहायक चौथो	स्वास्थ्य	क.न.	-	२	२	
		कुल दरबन्दी				१४३	१५९	

नगरपालिकाका पदाधिकारीहरूको विवरण

भीरकोट नगरपालिकाका पदाधिकारीहरूको विवरण देहाय बमोजिम रहेको छ ।

सि.न	नाम, थर	पद	ठेगाना	सम्पर्क नं
१	श्री छायाराम खनाल	नगर प्रमुख	भीरकोट न. पा. ५	९८५६०२८२३७, ९८५६०५५५१४
२	श्री सिमा के.सी. कर्मचार्य	उप प्रमुख	भीरकोट न. पा. १	९८५६०५५५१३
३	श्री दिपेन्द्र के.सी.	वडा अध्यक्ष	भीरकोट न. पा. १	९८५६०५५६५५
४	श्री कमल त्रिपाठी	वडा अध्यक्ष	भीरकोट न. पा. २	९८४६०४३६९८
५	श्री बाबुराम श्रेष्ठ	वडा अध्यक्ष	भीरकोट न. पा. ३	९८५६०५२२०४
६	श्री चन्द्र बहादुर बस्नेत	वडा अध्यक्ष	भीरकोट न. पा. ४	९८४६०३९५४७
७	श्री याम प्रसाद अधिकारी	वडा अध्यक्ष	भीरकोट न. पा. ५	९८५६०३०९८
८	श्री लक्ष्मण खत्री क्षेत्री	वडा अध्यक्ष	भीरकोट न. पा. ६	९८४६०७०८५५
९	श्री शेषकान्त अर्याल	वडा अध्यक्ष	भीरकोट न. पा. ७	९८५६०२२४३७
१०	श्री तन बहादुर गुरुङ	वडा अध्यक्ष	भीरकोट न. पा. ८	९८५६०६५२८८
११	श्री भिम बहादुर गुरुङ	वडा अध्यक्ष	भीरकोट न. पा. ९	९८०९९२९९४४
१२	श्री धनसुभा राना	कार्यपालिका सदस्य	भीरकोट न. पा. ९	९८५६०६५२८९
१३	श्री सिता खत्री क्षेत्री	कार्यपालिका सदस्य	भीरकोट न. पा. ८	९८५६०६५२८२
१४	श्री ज्ञान बहादुर कामी	कार्यपालिका सदस्य	भीरकोट न. पा. ६	९८५६०६५२८६
१५	श्री दुर्गा कोइराला	कार्यपालिका सदस्य	भीरकोट न. पा. ६	९८५६०६५२८३
१६	श्री विन्दु खडका	कार्यपालिका सदस्य	भीरकोट न. पा. २	९८५६०६५२८५
१७	श्री विष्णु चोटे	कार्यपालिका सदस्य	भीरकोट न. पा. १	९८५६०६५२८०
१८	श्री दिल बहादुर सुनार	कार्यपालिका सदस्य	भीरकोट न. पा. ४	९८५६०६५२८७
१९	श्री विष्णुमाया कापले	कार्यपालिका सदस्य	भीरकोट न. पा. ३	९८५६०६५२८४
२०	श्री मोहम्मद मिया	नगर सदस्य	भीरकोट न.पा.१	९८४६०७२३४६
२१	श्री ज्योती खाँण	नगर सदस्य	भीरकोट न.पा.१	९८०६६१२४३१
२२	श्री सविता सिंह वि.क.	नगर सदस्य	भीरकोट न.पा.१	९८४६३८६९९१
२३	श्री पूर्ण बहादुर के.सी.	नगर सदस्य	भीरकोट न.पा.१	९८१५९१७५९९
२४	श्री देव बहादुर गुरुङ	नगर सदस्य	भीरकोट न.पा.२	९८४६९९९६३७
२५	श्री सुनिता दर्जा	नगर सदस्य	भीरकोट न.पा.२	९८१७९०९३५१
२६	श्री गुप्त बहादुर के.सी.	नगर सदस्य	भीरकोट न.पा.२	९८४६९४२६९९
२७	श्री अम्मर बहादुर राना	नगर सदस्य	भीरकोट न.पा.३	९८५६०४७९४४
२८	श्री विष्णु सार्की	नगर सदस्य	भीरकोट न.पा.३	९८४६०८२२२१
२९	श्री केशर बहादुर खडका	नगर सदस्य	भीरकोट न.पा.३	९८४६३४९२७६
३०		नगर सदस्य	भीरकोट न.पा.४	मृत्यु भएको
३१	श्री सुकमाया वि.क.	नगर सदस्य	भीरकोट न.पा.४	९८४६२९८७२०
३२	श्री सेवा थापा	नगर सदस्य	भीरकोट न.पा.४	९८४६३४९८४६
३३	श्री ज्ञान प्रसाद दुंगाना	नगर सदस्य	भीरकोट न.पा.४	९८४६९३६०७३
३४	श्री कृष्ण बहादुर थापा	नगर सदस्य	भीरकोट न.पा.५	९८४६०८३१५९

३५	श्री मिना खाँण	नगर सदस्य	भीरकोट न.पा.५	९८४६०८१२९१
३६	श्री नविन थापा	नगर सदस्य	भीरकोट न.पा.५	९८४६१६७२०४
३७	श्री पेकमाया सार्की	नगर सदस्य	भीरकोट न.पा.५	९८४६३४५०९९
३८	श्री लिला प्रसाद रेग्मी	नगर सदस्य	भीरकोट न.पा.६	९८०४१४५८८७
३९	श्री दुर्गा बहादुर गोदार	नगर सदस्य	भीरकोट न.पा.६	९८१६६९२७२६
४०	श्री गिता वि.क.	नगर सदस्य	भीरकोट न.पा.६	९८१७१३८९०४
४१	श्री निरमाया गोदार	नगर सदस्य	भीरकोट न.पा.७	९८४६२७७७५९
४२		नगर सदस्य	भीरकोट न.पा.७	मृत्यु भएको
४३	श्री डिल बहादुर गुरुङ	नगर सदस्य	भीरकोट न.पा.७	९८०६६९७८४३
४४	श्री भोट बहादुर खत्री क्षेत्री	नगर सदस्य	भीरकोट न.पा.७	९८४६१०६३९५
४५	श्री डम्बर बहादुर गुरुङ	नगर सदस्य	भीरकोट न.पा.८	९८४६०२१२३४
४६	श्री चित्र बहादुर राना भुजेल	नगर सदस्य	भीरकोट न.पा.८	९८०४३३५५३४
४७	श्री हुमकला नेपाली	नगर सदस्य	भीरकोट न.पा.८	९८४६३२७३८७
४८	श्री खैसरा वि.क.	नगर सदस्य	भीरकोट न.पा.९	९८१६१६३४२७
४९	श्री कुल बहादुर गुरुङ	नगर सदस्य	भीरकोट न.पा.९	९८५६०२९१६१
५०	श्री पिताम्बर तिवारी	नगर सदस्य	भीरकोट न.पा.९	९८१६६४६१९५

नगरपालिकामा कार्यरत कर्मचारीको विवरण

भीरकोट नगरपालिकामा कार्यरत कर्मचारीको विवरण देहाय बमोजिम रहेको छ ।

कर्मचारीको नाम, थर	पद	सेवा/समुह	स्थायी/करार	सम्पर्क नं
खुमलाल भुसाल	प्रमुख प्रशासकीय अधिकृत	प्रशासन	स्थायी	९८५६०७९९११
विष्णु प्रसाद कोइराला	(उपसचिव) अधिकृत नबौ	शिक्षा	स्थायी	९८५६०५५६३३
जब्बर अलि मियाँ	अधिकृत आठौ	प्रशासन	स्थायी	९८५६०४९७८६
खेम नारायण पौडेल	अधिकृत आठौ	प्रशासन	स्थायी	९८५६०६९२५५
नविन थापा	अधिकृतस्तर आठौ	शिक्षा	स्थायी	९८४६०७९९५६
याम प्रसाद रेग्मी	अधिकृतस्तर सातौ	प्रशासन	स्थायी	९८५६०५०७५२
राम प्रसाद खनाल	अधिकृतस्तर छैटौ	प्रशासन	स्थायी	९८४६११२०६८
सूर्य ढकाल	इन्जिनियर (अधिकृत छैटौ)	प्राविधिक	स्थायी	९८४६०४३५६८
सन्तोष ढकाल	अधिकृतस्तर छैटौ	प्रशासन	स्थायी	९८४६३५३४०२
नारायण बन्धु अर्याल	अधिकृतस्तर छैटौ	स्वास्थ्य	स्थायी	९८४६०४३६६८
कुमार राना	ज.स्वा.निरिक्षक छैटौ	स्वास्थ्य	स्थायी	९८४६२३७८९८
दिल बहादुर सार्की	सि.अ.हे.ब. छैटौ	स्वास्थ्य		९८५६०५३०१७
जगदिस खनाल	ज.स्वा.निरिक्षक छैटौ	स्वास्थ्य		९८५६०३०८९५
युक्त नारायण अर्याल	सि.अ.हे.ब. छैटौ	स्वास्थ्य		९८४६०३१२३७
खेम राज देवकोटा	बैध्य निरिक्षक छैटौ		स्थायी	९८५६०५७७११
सरिता अधिकारी देवकोटा	कविराज नि. छैटौ		स्थायी	
शंकर कुवाँ मगर	ईन्जिनियर	प्राविधिक	करार	९८०५८२६१६३
कमल रेग्मी	सूचना प्राविधि अधिकृत	प्राविधिक	करार	९८४९७०९७५४
कमलकान्त पौडेल	अधिकृतस्तर छैटौ	पशु	स्थायी	९८४७६२५४७८
विष्णु प्रसाद रेग्मी	अधिकृतस्तर छैटौ	प्रशासन	स्थायी	९८६६००५१११
शिवजी शर्मा	अधिकृतस्तर छैटौ	प्रशासन	स्थायी	९८४६१५९०४७
श्रीराम अर्याल	सि.अ.हे.ब. पाचौ	स्वास्थ्य	स्थायी	९८६०५९३६६६
बसन्त कुमार बस्नेत	रोजगार संयोजक		करार	९८५६००९७३७
पदमा कुमारी श्रेष्ठ	अधिकृतस्तर छैटौ	प्रशासन	स्थायी	९८१०९९३५४४
शोभाकान्त पौडेल	वडा सचिव	प्रशासन	स्थायी	९८४६११६४३४
भेष बहादुर राना	वडा सचिव	प्रशासन	स्थायी	९८४६०७२८७५
चुरामणी दुङ्गाना	वडा सचिव	प्रशासन	स्थायी	९८४६४६१६८८
गिरीधारी पौडेल	वडा सचिव	प्रशासन	स्थायी	९८४६२२७९५८
पार्वती काफ्ले	वडा सचिव	प्रशासन	स्थायी	९८४६३२७५४६
कृष्ण प्रसाद रेग्मी	वडा सचिव	प्रशासन	स्थायी	९८५६०५५६६५
सुवर्ण जि.टि.	वडा सचिव	प्रशासन	स्थायी	९८४६१८७८१
सचिता देवकोटा	वडा सचिव	प्रशासन	स्थायी	९८४६२३९५५७
नन्द लाल खनाल	स्वकीय सचिव	प्रशासन	स्थायी	९८४६०७३२६०
रविन ढकाल	सब इन्जिनियर	प्रशासन	करार	९८६२२६९७६६
दिवस रेग्मी	सब इन्जिनियर	प्रशासन	करार	९८०४९३१३६९

विष्णु प्रसाद गैहे	कम्प्यूटर अपरेटर	प्रशासन	करार	९८६०२४७४६७
विजय गुरुङ	एम आइ एस अपरेटर	प्रशासन	करार	९८१५१५७४६८
चिरन्जिवी अधिकारी	सहायक पाँचौ	प्रशासन	करार	९८४६०७५७९०
विष्णु कुमारी शर्मा	स.ले.पा. (स. चौथों)	प्रशासन	करार	९८४६०९४७५६
नानुमाया काफले	सि.अ.न.मी पाँचौ			९८४६३४३२१५
दिपेश नेपाली	हे.अ.पाँचौ	स्वा. से.		९८४६१३६१५२
मैना अर्याल	सि अ न मी पाँचौ	स्वा. से.		९८४६६५४६७३
राधिका खनाल	सि.अ.न.मी पाँचौ	स्वा. से.		९८४६१२२०२५
लक्ष्मी रेग्मी	सि.अ.न.मी पाँचौ	स्वा. से.		९८४६४०७६३६
स्वरूपा श्रेष्ठ	सि.अ हे ब पाँचौ	स्वा. से.		९८४९२०१६९४
दुर्गा अर्याल	अ न मि चौथो	स्वा. से.		९८४६७१२८०५
आश बहादुर गुरुङ	अ हे ब चौथो	स्वा. से.		९८४६०७३२४६
विर बहादुर गुरुङ	अ हे ब चौथो	स्वा. से.		९८४६०७००७
करुणा श्रेष्ठ	अ हे ब चौथो	स्वा. से.		९८४६०९५५५५
अप्सरा मिश्र	अ न मि चौथो	स्वा. से.		९८४६०८३९४६
अस्मिता काफले	अ हे ब चौथो	स्वा. से.		९८६२५५३६००
सुरज बस्नेत	अ हे ब चौथो	स्वा. से.		९८५६०३१८८०
मिनषा रेग्मी	अ न मि चौथो	स्वा. से.		९८१५१३६२४६
कमल गुरुङ	अ न मि चौथो	स्वा. से.		९८१७१९८१७४
शोभा कुमारी आले	अ न मि चौथो	स्वा. से.		९८४०३१०५२३
रेखा श्रेष्ठ	अ न मि चौथो	स्वा. से.		९८२७१६०३३०
सिता थापा	महिला कार्यकर्ता (स. चौथों)	प्रशासन	करार	९८४६०९४८१४
सुजन अर्याल	अमिन	प्रशासन	करार	९८००७१९८५९
विनिता रोकाहा थापा	सहायक चौथो	प्रशासन	करार	
सुस्मिता खाँण	स. क. अ. (चौथो)	प्रशासन	करार	
सिद्धिका के.सी.	स. क. अ. (चौथो)	प्रशासन	करार	
कमला गाहा	स. क. अ. (चौथो)	प्रशासन	करार	
विक्रम त्रिपाठी	स. क. अ. (चौथो)	प्रशासन	करार	
याम प्रसाद अधिकारी	स. क. अ. (चौथो)	प्रशासन	करार	
दुर्गा थापा अधिकारी	स. क. अ. (चौथो)	प्रशासन	करार	
रिम बहादुर गोदार	स. क. अ. (चौथो)	प्रशासन	करार	
करुणा खनाल	स. क. अ. (चौथो)	प्रशासन	करार	
सागर पौडेल	स. क. अ. (चौथो)	प्रशासन	करार	
चण्डि प्रसाद गैहे	ना.प.से.प्रा. चौथो	पशु	करार	
थान प्रसाद तिवारी	ना.प.से.प्रा. चौथो	पशु	करार	
पुजा रेग्मी	कृषि प्राविधिक चौथो	कृषि	करार	
कृष्ण प्रसाद अर्याल	सहायक चौथो	प्रशासन	करार	९८४६११७६७७
कृष्ण प्रसाद अर्याल	खा.पा.स.टे. (स. चौथों)	प्रशासन	करार	९८४७३५१४८६
सुस्मा जि टी	फिल्ड सहायक	प्रशासन	करार	९८४६२२७७३४

नारायण प्रसाद तिवारी	नगर प्रहरी हवलदार	प्रशासन	करार	९८४७८३१६५६
कमल बहादुर के.सी	नगर प्रहरी जवान	प्रशासन	करार	९८४६५००७९९
फत्य बहादुर गुरुङ	नगर प्रहरी जवान	प्रशासन	करार	९८१५१५१०२०
खिम बहादुर गुरुङ	सवारी चालक	प्रशासन	करार	९८४६८०३४८५
विजय अर्याल	व्याक होइ लोडर अपरेटर	प्रशासन	करार	
तेज बहादुर गोदार	सवारी चालक	प्रशासन	करार	९८४६२६७२४४
लक्ष्मण श्रेष्ठ	एक्सारेटर अपरेटर	प्रशासन	करार	
सन्तोष गुरुङ	सवारी चालक	प्रशासन	करार	९८२४११६०००
इन्द्रा रेमी	सामाजिक परिचालक	प्रशासन	करार	
सरिता रेमी	अ.हे.व. चौथो	स्वास्थ्य	करार	
ठल माया गुरुङ	अ.न.मी. चौथो	स्वास्थ्य	करार	
कृष्ण कुमारी सिंजाली	अ.न.मी. चौथो	स्वास्थ्य	करार	
कस्मिरा अर्याल	ल्या.टे. चौथो	स्वास्थ्य	करार	
विनु सार्की नेपाली	अ.हे.व. चौथो	स्वास्थ्य	करार	
सुष्मा गुरुङ	अ.हे.व. चौथो	स्वास्थ्य	करार	
पुष्पाञ्जली थापा	अ.न.मी. चौथो	स्वास्थ्य	करार	
सुस्मिता के.सी.	अ.न.मी. चौथो	स्वास्थ्य	करार	
मिना गुरुङ	अ.न.मी. चौथो	स्वास्थ्य	करार	
कल्पना अर्याल	अ.हे.व. चौथो	स्वास्थ्य	करार	
नम्रता हमाल	अ.न.मी. चौथो	स्वास्थ्य	करार	
छै माया गुरुङ	अ.हे.व. चौथो	स्वास्थ्य	करार	
ऋषिराम अर्याल	का.स पाँचौ	स्वास्थ्य	स्थायी	
केशा बहादुर गुरुङ	का.स पाँचौ	स्वास्थ्य		
रुक्मागत पौडेल	कार्यालय सहयोगी	प्रशासन	करार	९८६०९५७१४९
पवित्रा खनाल	कार्यालय सहयोगी	प्रशासन	करार	९८४६०७०९३२
भुवन प्रसाद पौडेल	कार्यालय सहयोगी	प्रशासन	करार	९८१७१६१७४५
मदन पौडेल	कार्यालय सहयोगी	प्रशासन	करार	
दल बहादुर माझी	कार्यालय सहयोगी	प्रशासन	करार	९८०५८५३३६५
गुप्त बहादुर गोदार	टिप्पर हेल्पर	प्रशासन	करार	९८२५११४२६२
निसा अधिकारी	कार्यालय सहयोगी	प्रशासन	करार	
पुष्पा गायक	कार्यालय सहयोगी	प्रशासन	करार	
चोलामाया पौडेल दुंगाना	कार्यालय सहयोगी	प्रशासन	करार	
रीता थापा	कार्यालय सहयोगी	प्रशासन	करार	
जय कुमारी जि.टि.	कार्यालय सहयोगी	प्रशासन	करार	
पार्षती गुरुङ	कार्यालय सहयोगी	प्रशासन	करार	
रुद्र बहादुर गाहा	कार्यालय सहयोगी	प्रशासन	करार	
विष्णु आले	कार्यालय सहयोगी	प्रशासन	करार	
बसन्ती खवास	कार्यालय सहयोगी	प्रशासन	करार	
पदम बहादुर खत्री	कार्यालय सहयोगी	प्रशासन	करार	

सुरज बहादुर भाट क्षेत्री	कार्यालय सहयोगी	प्रशासन	करार	
विन्दु कामी	कार्यालय सहयोगी	प्रशासन	करार	
मिना सार्की	कार्यालय सहयोगी	प्रशासन	करार	
अम्बिका दुँगाना	कार्यालय सहयोगी	प्रशासन	करार	
डॉसी नारायण दुँगाना	कार्यालय सहयोगी	प्रशासन	करार	
कृष्ण बहादुर गुरुङ	एक्सार्भेटर हेल्पर	प्रशासन	करार	
गुप्त बहादुर गोदार	कार्यालय सहयोगी	प्रशासन	करार	
दल बहादुर माझी	कार्यालय सहयोगी	प्रशासन	करार	
शोभा थापा	कार्यालय सहायक चौथो	प्रशासन	करार	
बिजय अर्याल	लोडर हेल्पर	प्रशासन	करार	
देवी के.सी.	कार्यालय सहयोगी	प्रशासन	करार	
अनित खाँण	कार्यालय सहयोगी	प्रशासन	करार	
रन्जिता थापा	कार्यालय सहयोगी	प्रशासन	करार	
भेष बहादुर थापा	कार्यालय सहयोगी	प्रशासन	करार	
रीता जि.टि.	कार्यालय सहयोगी	प्रशासन	करार	
देवी दुँगाना	बर्गैचे	प्रशासन	करार	
भीम कुमारी गौतम	कार्यालय सहयोगी	प्रशासन	करार	
नारायण प्रसाद खनाल	कार्यालय सहयोगी	प्रशासन	करार	
इन्द्रमाया वि.क.	कार्यालय सहयोगी	प्रशासन	करार	
ठाकुर प्रसाद खनाल	ग्रिजी भेसिन अपरेटर	प्रशासन	करार	
अनु गुरुङ	कार्यालय सहयोगी	प्रशासन	करार	
अविना गुरुङ	कार्यालय सहयोगी	प्रशासन	करार	
चन्द्र कुमारी के.सी	कार्यालय सहयोगी	प्रशासन	करार	

शाखा, उपशाखा तथा एकाईहरूको कार्यविवरण

भीरकोट नगरपालिका अन्तर्गत रहेका शाखा, उपशाखा वा कार्यालयहरूको कार्यविवरण देहाय बमोजिम तय गरिएको छ। जसमा उल्लेखित विषयहरूको आधारमा कर्मचारीहरूको व्यक्तिगत कार्यविवरण पनि निर्माण गरिएको छ।

१. सामान्य प्रशासन शाखा

- स्थानीय सेवाको व्यवस्थापन सम्बन्धी नीति, मापदण्ड, सेवा शर्त, योजना, कार्यान्वयन र नियमन गर्ने ।
- सविधानको धारा ३०२ को उपधारा ९२० बमोजिम समायोजन भएका कर्मचारीको व्यवस्थापन उपयोग र समन्वय, सङ्घठन विकास, जनशक्ति व्यवस्थापन र वृत्ति विकासका लागि स्थानीय कानून बमोजिम सङ्घठन तथा व्यवस्थापन सर्वेक्षण गरी सङ्घठन सरचना तथा दरवन्दी निर्धारण गर्ने ।
- नगर प्रहरीको गठन, सञ्चालन, व्यवस्थापन, नियमन तथा नगर प्रहरी सम्बन्धी नीति, कानुन र मापदण्डको निर्माण तथा कार्यान्वयन गर्ने ।
- स्थानीय चाडपर्व, सार्वजनिक विदा, उत्सव जात्रा, उर्दि, उपाधि तथा विभूषण सम्बन्धी सिफारिस र अभिलेख व्यवस्थापन ।
- मातहतका उपशाखाहरूको कार्यसम्पादनमा सहजिकरण र समन्वय गर्ने ।
- नगरसभा तथा कार्यपालिका बैठकको व्यस्थापन, संचालन, निर्णय लेखन, अभिलेखिकरण गर्ने ।
- बैठकका निर्णयहरू प्रमाणित भएपछि सम्बन्धित निकाय तथा पदाधिकारीहरूलाई उपलब्ध गराउने ।
- बैठक कक्षको व्यवस्था र बैठक कक्षमा आवश्यक सामग्री, फर्निचर र उपकरणको व्यवस्था गर्ने ।
- बैठक कक्षमा सम्बद्ध पदाधिकारी बाहेक अन्य अनावश्यक व्यक्तिहरूको प्रवेश नहने व्यवस्था मिलाउने ।
- बैठक ढाकिएका पत्रहरू, पत्र बुझाइएका भरपाइ, छलफलका विषयहरू र आवश्यक ऐन नियम परिपत्र, निर्देशन र बैठकमा पेश पर्न आदेश भएका कागजातहरू तयारी राख्ने ।
- बैठक कक्षमा आवश्यकता अनुसार निर्देशन लिई पिउनेपानी, चिया, नास्ता आदीको प्रवन्ध गर्ने ।
- नगरसभा र कार्यपालिकाका विभिन्न समिति, उपसमिति तथा कार्यदलको बैठक व्यवस्थापन, सञ्चालन र निर्णयको अभिलेख राख्ने ।
- कार्यालयको संगठनात्मक ढांचा परिमार्जन र कर्मचारी दरवन्दी मिलान गरी पदपुतिको व्यवस्था गर्ने ।
- नगरकार्यपालिकाको स्वीकृत संगठन तालिका अनुसार शाखागत कार्यविवरण एव कर्मचारीहरूको
- व्यक्तिगत कार्यविवरणको आधारमा कार्यसम्पादन मूल्यांकन गर्ने परिपार्टी बसाल्ने ।
- कर्मचारीको क्षमता विकासको लागि तालिम, गोष्ठि, सेमिनार अन्तर्रक्षिया, सूचना तथा अनुभव आदान प्रदानको लागि कार्यक्रम तर्जमा र संचालन गर्ने ।
- कर्मचारी नियुक्ति, सरुवा, बढ्वा र अवकास, जनशक्ति व्यवस्थापन परिचालन गर्ने ।
- सार्वजनिक विदा, उत्सव, जात्रा, पर्व, उर्दी, उपाधी, विभूषण आदिको व्यवस्थापन गर्ने र कार्य सम्पादन मूल्यांकनका आधारमा प्रदान गरिने उपाधी तथा विभूषण सम्बन्धी सिफारिश र निर्णयको अभिलेख राख्ने ।
- संघ तथा प्रदेश तहमा सविधान तथा कानून बमोजिमको सहभागिता तथा प्रतिनिधित्व गर्ने ।
- कार्यालय सञ्चालन तथा प्रशासनिक कार्यको सन्दर्भमा जिल्ला समन्वय समिति, बडा समितिसंग र अन्य सम्बन्धित निकायसंग सम्पर्क समन्वय गर्ने ।।

- कर्मचारी अभिलेख, कार्य विभाजन, सम्पत्ति विवरण संकलन, हाजिरी व्यवस्थापन, निरीक्षण, अनुगमन र मूल्यांकन गर्ने ।
- कार्यालय व्यवस्थापन, सेवाग्राही सहजिकरण, गुनासो व्यवस्थापन, कार्यालय हाता सरसफाई तथा शाखा स्थान र मार्गको सहजताका लागि व्यवस्थापन गर्ने ।
- स्थानीय सेवा व्यवस्थापनमा सूचना प्रविधिको उपयोग, प्रवर्द्धन र नियमनको लागि नीतिगत व्यवस्था गर्ने ।
- कर्मचारीहरू र नगरपालिकाका पदाधिकारीहरूको आचारसंहिता स्वीकृत गराई लागू गर्ने र सो को अभिलेख राख्ने ।
- कर्मचारीहरूको कार्यसम्पादन मूल्यांकन गराई गोप्य राख्ने, पदोन्नती, बुक्टि विकास, प्रोत्साहन
- पुरस्कार, दण्ड सजाय आदीको व्यवस्था मिलाउने र सो सम्बन्धी निर्णयका लागि एक तह माथि पेश गर्ने ।
- स्थानीयस्तरमा समाजकल्याण सम्बन्धी संघसंस्था (गैरसरकारी, सामाजिक तथा सामुदायिक संघसंस्था) को दर्ता, नवीकरण, परिचालन तथा नियमन गर्ने ।
- परम्परागत गुठी, कोष तथा अन्य टष्टूको व्यवस्थापन र नियमन गर्ने र निजी क्षेत्र तथा गैरसरकारी संघसंस्थाहरूसंग विकास निर्माणका लागि समन्वय र सहकार्य गर्ने ।
- सामुदायिक विकासका लागि नागरिक समाज तथा गैरसरकारी संस्था एवं सामाजिक संघसंस्थाहरूको सहभागितामा सामाजिक परिचालनको व्यवस्था गर्ने ।
- बैठकमा निर्णय गर्नुपर्ने विषयका फाईलहरू शाखा शाखाबाट संकलन गरी तयारी हालतमा राख्ने ।
- अधिकारप्राप्त अधिकारीबाट प्रमाणित नभएसम्म र गोप्य राख्ने आदेश भएका बैठकका निर्णयहरू अरूलाई उपलब्ध नगराउने ।
- नगरसभा, कार्यपालिका र अन्य समितिहरू बीच एकै विषयमा छलफल र निर्णय गर्नु पर्ने अवस्थामा निर्णय नबाझिने गरी समन्वय गर्ने ।
- आवश्यक परेमा नगरसभा वा कार्यपालिकाको निर्णय वा निर्देशन भए बमोजिम प्रदेश तह र संघीय तहमा समन्वय गर्ने ।
- बडा समितिहरूका बैठकका निर्णय प्रतिलिपि संकलन गरी अभिलेख राख्ने र उक्त निर्णय कार्यान्वयनमा सहयोग र समन्वय गर्ने ।
- सहकारी संस्था सम्बन्धी स्थानीय नीति, कानून, मापदण्डको निर्माण, कार्यान्वयन र नियमन गर्ने ।
- नगरपालिका क्षेत्रभित्र सञ्चालन हुने सहकारी संस्थाको दर्ता, अनमति, खारेजी र विघटन र नियमन गर्ने ।
- सहकारी बचत तथा ऋण परिचालन सम्बन्धी स्थानीय मापदण्ड निर्धारण गरी सो को आधारमा सहकारी संस्थाको अनुगमन गर्ने ।
- सहकारी संस्थाहरूको दता, नविकरण, लेखापरीक्षण प्रतिवेदन साधारणसभाको समयसीमा पालना, सम्बन्धी कार्यालय व्यवस्थापन, ऋण लगानी र असुलीको अवस्थाको अध्ययन अनुसन्धान गरी सुझाव दिने ।
- स्थानीय सहकारी संस्थाको क्षमता अभिवृद्धि गरी रोजगारमूलक कार्यक्रममा लगानी गर्ने नीति अवलम्बन गर्न प्रोत्साहन गर्ने ।

२. जिन्सी, खरिद तथा सम्पत्ति व्यवस्थापन उपशाखा

- नगरसभाबाट स्वीकृत योजना कार्यान्वयनका लागि प्रविधिक लागत अनुमान बमोजिमका सामग्री तथा मेशिन उपकरण योजना कार्यान्वयन कार्ययोजना अनुसारको समय र स्थानमा उपलब्ध हुने गरी खरिद गर्ने व्यवस्था गर्ने ।

- नगरपालिकाको लागि आवश्यक परामर्श लगायत अन्य सेवाको सार्वजनिक खरीद गर्ने व्यवस्था मिलाउने ।
- नगरपालिकाको नाउमा रहेको चल अचल सम्पत्तिको अभिलेखिकरण गरी संरक्षण गर्ने ।
- सार्वजनिक, सरकारी सामुदायिक सम्पत्ति तथा पूर्वाधार, ढल, नाला, पल, पोखरी, धार्मिक स्थल, पाटी, पौवा, घर, कुवा, धारा, इनार, गौचर, खाली चौर वा सरकारी जग्गा, पानीघाट, निकास, चौक, गल्ली, सडक, बाटो र सडकका दाया(बायांका रून को संरक्षण र व्यवस्थापन गर्ने ।
- नगरपालिकाको आफ्नो स्वामित्वमा रहेको भवन, पार्क, उद्यान, बगैँचा, बसपार्क, पसल, पूर्वाधार, उद्योग, खानी तथा खनीज, जस्ता प्राकृतिक स्रोतको एकीकृत विवरण अद्यावधिक अभिलेख राखे ।
- नगरपालिकाको आफ्नो कोषबाट बनेको सरिद भएको वा नेपाल सरकार, प्रदेश सरकार वा कुनै संस्था वा व्यक्तिले दिएको सम्पत्तिको संरक्षण गर्ने ।
- नेपालको संविधान र प्रचलित कानून बमोजिम नेपाल सरकार वा प्रदेश सरकारले तोकिदिएको
- प्राकृतिक सम्पदा तथा क्षेत्रको संरक्षण, सम्भार र व्यवस्थापन गर्ने ।
- नगरपालिकाले सरकार गर्ने भनि तोकिएको राष्ट्रिय सम्पत्ती, सरकारी स्वामित्वका सम्पत्ती एवं
- सम्पदाको उचित संरक्षणको व्यवस्था गर्ने ।
- नगरपालिकाको विकास योजना कार्यान्वयनका लागि आवश्यक सामग्री खरिद योजना र खरिद
- कार्ययोजना तथा खरिद ऐनको आधारमा खरिद नियमावली तर्जुमा गरी स्वीकृतीको लागि पेश
- गर्ने ।
- खरिद गरिएका सामग्री र नगरपालिकाको नाउमा रहेका सम्पत्ती संरक्षण नीति कार्यविधि वा निर्देशिका तर्जुमा गरी स्वीकृतिका लागि पेश गर्ने व्यवस्था गर्ने ।
- कार्यालय संचालनका लागि आवश्यक कार्यालय सामान, उपकरण, मेशीन औजार, स्टेसनरी, फर्निचरको व्यवस्था गर्ने र आवश्यकता अनुसार सबै शाखाहरूबाट माग फाराम लिई खरिदको
- व्यवस्था गर्ने ।
- खरिद भएका सामग्रीहरूको अभिलेख राखे ।
- खप्ने र खर्च भएर जाने सामानको लगत अलग अलग राखे ।
- कार्यालय सामान तथा अन्य उपकरण औजार र सवारी साधनको जिम्मा लिनेसंग भरपाई गराई राखे र आवश्यकता अनुसार मर्मत संभारको व्यवस्था गर्ने ।
- खरिद गरिएका सामानहरू माग भएमा माग फाराम भराई स्वीकृत भएअनुसार सम्बन्धित कर्मचारी वा पदाधिकारीलाई उपलब्ध गराई सो को अभिलेख राखे ।
- कार्यालयका सबै शाखा उपशाखामा भएका जिन्सी सामानको अभिलेख तयार गरी शाखा र उपशाखा प्रमुखको दस्तखत गराई अभिलेख राखे ।

३. मालपोत उपशाखा

- घरजग्गा धनी दर्ता प्रमाणपुर्जा वितरण, लगत व्यवस्थापन र भूमिको वर्गीकरण अनुसारको लगत राखे ।
- सरकारी प्रयोजनका लागि जग्गा प्राप्ति, मआब्जा निर्धारण तथा वितरणमा समन्वय र सहजीकरण गर्ने ।
- विश्व सम्पदा सूचीमा परेका रमारक र पुरातात्त्विक महत्व लगायत बन, सीमसार क्षेत्र, तटवर्ती क्षेत्रका जग्गासम्बन्धी लगत सुरक्षित राखे ।
- नगरपालिकामा अव्यवस्थित बसोबास व्यवस्थापन गर्ने ।
- स्थानीय जग्गाको नापनकसा, कित्ताकाट, हालसाविक, रजिष्ट्रेशन नामसारी तथा दाखिला खोरेज गर्ने ।
- नापीनकसा तथा जग्गाको स्वामित्व निर्धारण कार्यमा समन्वय र सहजीकरण गर्ने ।

- संघिय तथा प्रदेश कानूनको अधीनमा रही नगरपालिकाको भू-उपयोग नीति, योजना, कार्यक्रम तजुमा र कार्यान्वयन गर्ने ।
- सङ्घीय तथा प्रदेशको मापदण्डको अधीनमा रही व्यवस्थित बस्ती विकासका कार्यक्रमको तर्जुमा र कायान्वयन, एकीकृत बस्ती विकासका लागि जग्गाको एकीकरण तथा जग्गाविकास र व्यवस्थापन गर्ने ।
- सार्वजनिक प्रयोजनका लागि जग्गा, प्रासि, मुआव्जा निर्धारण तथा वितरणमा समन्वय र सहजीकरण गर्ने ।
- घरजग्गा कर तथा मालपोत संकलन, असली, लगत अद्यावधिक सम्बन्धी कार्य गर्ने ।

४. कानून उपशाखा

- न्यायिक समितिको सचिवालय सम्बन्धी कार्य गर्ने ।
- न्याय, कानून, मानव अधिकारको प्रवर्द्धन गर्दै न्यायीक समितिबाट भएका मेलमिलाप र मध्यस्थता सम्बन्धी निर्णय तथा विवाद निरूपणका फैसला कार्यान्वयन गर्ने ।
- मध्यस्थकर्ताहरूको सूचि तयार गर्ने सम्बन्धी कार्यविधि, आवश्यक योग्यता र अनुभव स्पष्ट हुने गरी सूचिकृत गर्ने व्यवस्था मिलाउने ।
- नगरस्तरमा कानूनको शासन तथा मानव अधिकारको संरक्षण तथा प्रवर्द्धन हुने खालका कार्यक्रम संचालन गर्ने व्यवस्था मिलाउने ।
- व्यक्ति र समुदायबीच मेलमिलाप र मध्यस्थताको व्यवस्थापन गर्ने ।
- स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ४७ को उपदफा ९१० र ९२० अनुसारका विषयमा विवाद निरूपणका लागि न्यायिक समितिलाई सहयोग गर्ने ।
- न्यायिक समितिबाट भएका निरूपणका निर्णय र मेलमिलापका निर्णय तथा प्रमाणहरूको अभिलेखिकरण गर्ने ।
- विवादित पक्ष वा सरोकारबालाहरूले आफूसम्बद्ध भएको न्यायिक समितिको निर्णयको जानकारी वा प्रतिलिपि माग गरेमा नियमानुसार उपलब्ध गराउने व्यवस्था गर्ने ।
- न्यायिक निर्णय तथा फैसला कार्यान्वयनका लागि कार्यपालिकामा पेश गर्ने ।
- नगरसभाको निर्णय अनुसारका कार्यक्रम संचालन गर्ने बार्षिक कार्ययोजना बनाई शाखा प्रमुख समक्ष पेश गर्ने ।
- न्यायिक समितिलाई आवश्यक परेका बखत आवश्यक कानूनी सल्लाह, विवाद निरूपणका लागि कानूनी प्रावधान, अदालतका नजिर आदी उपलब्ध गराउने ।
- नगरसभा, कार्यपालिका, प्रमुख प्रशासकीय अधिकृत वा शाखा प्रमुखबाट प्रत्यायोजित अधिकार
- सम्बन्धी कार्यहरू तोकिएबमोजिम सम्पादन गर्ने ।

५. दर्ता चलानी तथा नागरिक सहायता एकाई

- अन्य कायालय, संघसंस्था वा निकाय र व्यक्तिहरूबाट प्राप्त पत्रहरू दर्ता गर्ने ।
- कार्यालय प्रमुख वा अधिकार प्राप्त अधिकारीको तोक आदेश अनुसारका शाखाहरूमा पत्रहरू बुझाउने र सोको अभिलेख राख्ने ।
- अति जरूरी, जरूरी र गोप्य पत्रहरू प्राप्त भएकै अवस्थामा नखोली कार्यालय प्रमुख समक्ष पेश गर्ने ।
- कार्यालयबाट बाहिर जाने पत्रहरू चलानी कितावमा चलानी गर्ने ।
- चलानी गरिएका पत्र छिटो साधन र माध्यमद्वारा सम्बन्धित निकायमा पत्र बुझाउने व्यवस्था गर्ने ।

- चलानी गरी अन्य कार्यालय वा निकाय वा व्यक्तिलाई बुझाईएका पत्रहरूको भरपाई लिई अभिलेख राखे ।
- दर्ता किताब र चलानी किताब कार्यालयका महत्वपूर्ण दस्तावेज हुनाले यीनीहरूको संरक्षण र सुरक्षित राखे ।
- कार्यालयमा आएका सेवाग्रीले सोधेका विषयमा जानकारी दिई सहयोग गर्ने ।
- नया व्यक्ति कार्यालयमा आई अलमल भएको पाईएमा नीजलाई कायालयमा आउनाको कारण र कामको बारेमा सोधपूछ गरी आवश्यक सहयोग गर्ने ।
- कार्यालयको कुन शाखाबाट के काम हुन्छ भन्ने विषयमा जानकारी लिने र सेवाग्राहीको अपेक्षा अनुसार सहयोग गर्ने ।
- अन्य कार्यालय, निकाय वा व्यक्तिले कार्यालय सम्बन्धी कुनै सूचना प्राप्त गर्न वा जानकारी लिन चाहेमा सूचना अधिकृतसंग सम्पर्क गराउने ।
- अशक्त, अपाङ्ग, असहाय, अबोला महिला तथा बालबालिका कार्यालयमा आएमा नीजहरूलाई झर्को नमानी उनिहरूले व्यक्त गरेका ईसारा वा भाषाको आधारमा आवश्यक सहयोग गर्न ।

६. नगर प्रहरी एकाई

- नगरपालिकाको नीति, कानून, मापदण्ड तथा निर्णय कार्यान्वयनमा सहयोग गर्ने ।
- नगरपालिकाको सम्पत्तिको सुरक्षा र संरक्षण, स्थानीयस्तरमा हुने सभा समारोह, परम्परा तथा जात्रा चाडपर्वको सुरक्षा व्यवस्थापनमा सहयोग गर्ने ।
- बजार क्षेत्रभित्र नगरपालिकाद्वारा निर्धारित कर, शुल्क, दस्त दण्ड जरिवाना उठाउन नगर प्रहरी परिचालन गर्ने, सो को अभिलेख राखे र उक्त रकम थयाशक्य छिटो राजश्व शाखामा दाखिला गर्ने गर्न लगाउने ।
- नगरपालिका क्षेत्रभित्रका बाटो, ढल, पाटीपौवा, मठ मन्दिर, पेटी, चौर आदी सार्वजनिक सम्पत्तिको हानी नोकसानी र अतिकमण हुन नदिन नियमित रूपमा रेखदेख गर्ने ।
- गाउँ वा नगर सरसफाई सम्बन्धी मापदण्डको कार्यान्वयनमा सहयोग गर्ने ।
- न्यायिक समितिले गरेका मिलापत्र तथा निर्णयको कार्यान्वयनमा तोकिए बमोविजमको कार्य गर्ने ।
- सार्वजनिक ऐलानी र पती जग्गा, सार्वजनिक भवन, सम्पदा तथा भौतिक पूर्वाधारको संरक्षण र सुरक्षाका लागि कार्यालयले तोकेबमोजिम कार्य गर्ने ।
- विपद् व्यवस्थापन सम्बन्धी खोजी, उद्धार, राहत तथा पुनरुथापनामा सक्रिय रहने ।
- अनधिकृत विज्ञापन तथा होडिड बोर्ड नियन्त्रण गर्ने, छाडा पशु चौपायाको नियन्त्रण गर्ने ।
- प्रचलित ऐन कानूनको आधारमा नगरपालिकाबाट निर्धारित विविध विषयका मापदण्डको प्रभावकारी कार्यान्वयनका लागि निरीक्षण गर्ने गराउने र सो को प्रतिवेदन प्रमुख प्रशासकीय अधिकृत समक्ष पेश गर्ने ।

७. बडा कार्यालयहरू

योजना तर्जुमा, कार्यान्वयन तथा अनुगमन:

- योजना तर्जुमा दिग्दर्शन बमोजिम सहभागितामूलक योजना तर्जुमा प्रक्रिया अवलम्बन गरी बस्ती तथा टोलस्तरीय योजनाको माग संकलन, प्राथमीकिकरण तथा छनौट गरी नगरपालिकामा पेश गर्ने ।
- नगरसभाबाट स्वीकृत बडास्तरीय योजनाको कार्यान्वयन, अनुगमन, मूल्यांकन गरी गराई भुक्तानीका लागि सिफारिस गर्ने ।

- टोल विकास संस्थाको गठन र परिचालन तथा बडाभित्र संचालन हुने योजनाहरूका लागि उपभोक्ता समितिको गठन, परिचालन र अनुगमन गर्ने ।
- बडाभित्रका योजना तथा भौतिक पूर्वाधारको संरक्षण, मर्मत संभार, रेखदेख तथा व्यवस्थापन गर्ने ।

तथ्याङ्क संरक्षण र अध्यावधिक:

- निजी घर तथा घर परिवारको लगत राख्ने ।
- ऐतिहासिक, पुरातात्त्विक, सांस्कृतिक तथा धार्मिक महत्वका सम्पदा, प्राचीन स्मारक, सार्वजनिक तथा सामुदायिक भवन, सार्वजनिक, ऐलानी, पर्ती जग्गाको लगत राख्ने तथा संरक्षण गर्ने ।
- बडा भित्रको खुला शेष, चोक, घाट, पाटी, पौवा, सत्तल, धर्मशाला, मठ, मन्दिर, गुम्बा, मस्जिद, देवस्थल, मदरसा, पर्ती जग्गा, डाँडापाखा, चरनक्षेत्र, पानीको मूल, पोखरी, तलाउ, इनार, कुवा, धारा, दुँगेधारा, गठीघर, सडक, पुल पुलेसा, कुलो नहर, पानी घट्ट, मिलको तथ्याङ्क र सूचना सहितको बडाको पाचित्र तयार गरी अध्यावधिक गर्ने ।
- बडाभित्र बसोबास गर्ने विभिन्न जातजाती र भाषाभाषीहरूको धर्म संस्कृतिको संरक्षणका लागि अभिलेख राख्ने ।
- बडाभित्र अन्यत्रबाट बसाई सरी आउने र बडाबाट बसाई सरी अन्यत्र जानेको लगत अध्यावधिक गरी राख्ने ।
- बडाका महिला, बालबालिका, असहाय अशक्त, अपाङ्गता भएका व्यक्तिहरू, जेष्ठ नागरिक, बालमजदुर, साक्षर संख्या, विद्यालय र विद्यार्थी एवं शिक्षक संख्याको यकिन अभिलेख राख्ने ।

विकास कार्य:

- बालउद्यानको व्यवस्था गर्ने, अनौपचारिक शिक्षा कार्यक्रम तथा प्रारम्भिक बाल विकास केन्द्र सञ्चालन र व्यवस्थापन गर्ने ।
- पुस्तकालय, वाचनालय, सामुदायिक सिकाई केन्द्र, बालकलब तथा बालसञ्चालको सञ्चालन र व्यवस्थापन गर्ने ।
- बालबालिकाहरूलाई बि. सि. जि., डि. पि. टी., खोप लगाउने, पोलियो, भिटामिन “ए” खाउने व्यवस्था गर्ने र पोषण कार्यक्रमको सञ्चालन गर्ने ।
- बडा तहमा स्वास्थ्य सम्बन्धी जनचेतना विकास तथा स्वास्थ्य सूचना कार्यक्रमको सञ्चालन गर्ने ।
- सार्वजनिक शौचालय तथा स्नान गृहको निर्माण र व्यवस्थापन गर्ने, गराउने ।
- बडास्तरीय सामुदायिक धाराको प्रबन्ध, कवा, इनार तथा पोखरीको निर्माण, संरक्षण र गुणस्तर नियमन गर्ने ।
- घरबाट निकास हुने फोहरमैलाको सङ्कलन र व्यवस्थापन, चोक तथा गल्लीहरूको सरसफाई, ढल निकास, मरेका जनावरको व्यवस्थापन तथा खानेपानीको स्रोत संरक्षण गर्ने, गराउने ।
- कृषि तथा फलफूल नर्सरीको स्थापना, समन्वय र प्रवर्धन तथा बडास्तरीय अगुवा कृषक तालिमको अभिमुखीकरण गर्ने ।
- पशुपंक्षि विकास तथा छाडा चौपायाको व्यवस्थापन र बडाभित्र चरनक्षेत्र संरक्षण र व्यवस्थापन गर्ने ।
- स्थानीय समुदायका चाडपर्व, भाषा संस्कृतिको विकासका लागि कला, नाटक, जनचेतनामूलक तथा सांस्कृतिक कार्यक्रम गर्ने गराउने ।
- बडाभित्र खेलकुद पूर्वाधारको विकास गर्ने र अन्तरविद्यालय तथा बालकलब मार्फत खेलकुद कार्यक्रमको सञ्चालन गर्ने गराउने ।

- बडा क्षेत्रभित्रको बाटोघाटो चाल अवस्थामा राख्ने तथा राख्न सहयोग गर्ने र बडाभित्रका सडक अधिकारक्षेत्रमा अवरोध र अतिक्रमण गर्न नदिने ।
- बाटोघाटोमा बाढी, पहिरो, हुरी बतास तथा प्राकृतिक प्रकोपबाट उत्पन्न अवरोध पन्छाउने ।
- घरेल उद्योगको लगत सङ्कलन तथा सम्भाव्यता पहिचान गर्ने, घरेलु उद्योगको प्रवर्द्धन गर्ने ।
- प्रचलित कानून बमोजिम व्यक्तिगत घटना दता, अद्यावधिक र सो को अभिलेख संरक्षण गर्ने ।
- व्यक्तिगत घटना दर्ता सम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन गर्ने ।
- सामाजिक सुरक्षा भत्ता वितरण तथा अभिलेख अद्यावधिक गर्ने ।
- बडालाई बालमैत्री बनाउन आधारभूत सूचकहरू पूरा गर्न कार्यक्रम तर्जुमा गर्ने ।
- बडाभित्र आर्थिक तथा सामाजिक रूपमा पछि पेरेका महिला, बालबालिका, दलित, अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक, अल्पसंख्यक, सीमान्तकृत समुदायको सामाजिक र आर्थिक उत्थान सम्बन्धी काम गर्ने ।
- बालविवाह, बहुविवाह, लैङ्गिक हिसा, छुवाछुत, दहेज तथा दाइजो, बालश्रम, मानव बेचविखन, निरक्षरता जस्ता सामाजिक कुरिती र अन्धविश्वासको अन्त्य गर्ने, गराउने ।
- प्रचलित कानूनको अधीनमा रही मालपोत तथा भूमि कर, व्यवसाय कर, बहाल कर, विज्ञापन कर, सःशुल्क पार्किंग, नयाँ व्यवसाय दर्ता सिफारिस दस्तुर, सवारी साधन कर, मनोरञ्जन करको लेखाजोखा र सङ्कलन गरी नगरपालिकामा प्रतिवेदन सहित रकम बुझाउने ।
- असक्त विरामी भएको बेवारिस वा असहाय व्यक्तिलाई नजिकको अस्पताल वा स्वास्थ्य केन्द्रमा पुर्याई औषधोपचार गराउने ।
- सडक बालबालिकाको उद्धार र पुनर्स्थापनाको लागि लगत संकलन गर्ने ।
- बडाभित्रको सामुदायिक वन, वनजन्य सम्पदा र जैविक विविधताको संरक्षण र प्रवर्धन गर्ने ।
- बडा, टोल, वस्तीस्तरमा हरियाली क्षेत्र विस्तार गर्ने गराउने, बडालाई बातावरणमैत्री बनाउने ।

नियमन कार्य:

- बडाभित्र सञ्चालित विकास योजना, आयोजना तथा संलग्न उपभोक्ता समितिहरूका कार्यको अनुगमन तथा नियमन गर्ने ।
- सिकर्मी, डकर्मीलाई भूकम्प प्रतिरोधी भवन निर्माण सम्बन्धी तालिम दिने ।
- खाद्यान्न, माछा, मासु, तरकारी, फलफूल, पेय पदार्थ तथा उपभोग्य सामग्रीको गुणस्तर र मूल्यसूची अनुगमन गरी उपभोक्ता हित संरक्षण गर्ने ।
- बडाभित्रका उद्योग धन्दा र व्यवसायको प्रवर्द्धन गरी लगत राख्ने र हाट बजारको व्यवस्थापन गर्ने, गराउने ।
- विद्युत चुहावट तथा चोरी नियन्त्रण गर्न सहयोग गर्ने ।
- स्थानीय रोजगारी आंभवृद्धिमा सहयोग पुग्ने कार्यक्रम तर्जुमा र कार्यान्वयन गर्ने ।

सिफारिस तथा प्रमाणित गर्ने:

- नाता प्रमाणित गर्ने, जन्म मिति प्रमाणित गर्ने, विवाह प्रमाणित तथा अविवाहित प्रमाणित गर्ने ।
- बडाबाट जारी हने सिफारिस तथा अन्य कागजलाई अंग्रेजी भाषामा समेत सिफारिस तथा प्रमाणित गर्ने ।
- घर पाताल प्रमाणित गर्ने, संरक्षक प्रमाणित गर्ने, हकबाला वा हकदार प्रमाणित गर्ने ।
- व्यक्तिगत विवरण प्रमाणित गर्ने, जीवीतसंगको नाता प्रमाणित गर्ने, मृतकसंगको नाता प्रमाणित गर्ने ।

- नागरिकता लिनका लागि सिफारिस, बहाल करको लेखाजोखा सिफारिस, मोहि लगत कट्टा, घरजग्गा करको लेखाजोखा सिफारिस, व्यापार बन्द भएको, व्यापार व्यवसाय हुदै नभएको, निःशुल्क स्वास्थ्य उपचारको सिफारिस गर्ने ।
- जग्गा धनी प्रमाण पुजामा घर कायम गर्न सिफारिस, नाम, थर, जन्म मिति तथा वतन फरक फरक भएको व्यक्ति एकै हो भनि सिफारिस, नाम थर जन्म मिति संशेधनको सिफारिस, जग्गा धनी प्रमाणपुर्जा हराएको सिफारिस, कित्ता काट गर्न सिफारिस गर्ने ।
- संस्थागत र व्यक्तिगत संरक्षक सिफारिस, जीवीत रहेको सिफारिस, विभिन्न प्रकारका सर्जमीन सिफारिस गर्ने ।
- नामसारी सिफारिस, जग्गाको हक सम्बन्धी सिफारिस र उद्योग ठाउँसारीको सिफारिस आधारभूत विद्यालय खोल्न, विद्यालयको कक्षा थप गर्न, विद्यालय ठाउँसारी गर्न सिफारिस गर्ने ।
- जग्गा मूल्यांकन सिफारिस, धारा तथा विद्युत जडान गर्न सिफारिस गर्ने ।
- अशक्त, असहाय तथा अनाथको पालन पोषणका लागि सिफारिस, बैबाहिक अंगीकृत नागरिकता सिफारिस गर्ने ।
- प्रचलित कानून बमोजिम तोकिएका अन्य सिफारिस तथा प्रमाणित गर्ने ।

अन्य कार्य गर्ने:

- आफ्नो वडाभित्रका उपभोक्ता समिति, सहकारी संस्था, निजी क्षेत्र लगायतका सबै विकास साझेदारहरूसंग विकास निर्माण तथा सार्वजनिक सेवा प्रवाहमा समन्वय गर्ने ।
- बन्दकोठा खोल्न रोहवरमा वस्ने ।
- समय समयमा नेपाल कानूनले तोकेबमोजिम अन्य काम गर्ने ।

८. आर्थिक प्रशसन शाखा

- अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम कर सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन, बाँडफाँड, संकलन र नियमन, अन्य आय व्यवस्थापन गर्ने ।
- संघीय कानूनको अधिनमा रही स्थानीय तहमा राजश्व चुहावट नियन्त्रण सम्बन्धी नीति, कानून तर्जुमा, मापदण्ड र नियमन गर्ने ।
- स्थानीय राजश्व परामर्श समिति, राजश्व संकलन र शाखाहरूको काममा सहजिकरण र समन्वय गर्ने ।
- सार्वजनिक खर्च तथा प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टी सम्बन्धी नीति, कानून, मापदण्ड तथा नियमन सम्बन्धी कार्य गर्ने ।
- राजश्व सम्बन्धी नीति, कानून तर्जुमा कार्यान्वयन र नियमन (राजश्व चुहावट र नियन्त्रण समेत) गर्ने ।
- मातहत उपशाखाहरूको दैनिक कार्य एवं वार्षिक कार्यक्रम संचालनमा सहयोग र समन्वय गर्ने ।
- आर्थिक (कार्यविधि) नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन गर्ने ।
- सञ्चित कोष, आकस्मिक कोष तथा अन्य तोकिएका कोषको व्यवस्थापन गर्ने ।
- बजेट सीमा निर्धारण, बजेट तर्जुमा, कार्यान्वयन र नियमनमा कार्यपालिकालाई सहयोग गर्ने ।
- लेखा व्यवस्थापन, खर्च, राजश्व, धरौटी, कार्यसंचालन कोष तथा अन्य सरकारी कोष तथा संपत्तिको एकीकृत विवरण तयार गर्ने ।

- नगरसभाबाट स्वीकृत बजेटको परिधिभित्र रही कार्यालय संचालन, उपभोग र कार्यक्रम कार्यान्वयनमा विनियोजित बजेट खर्च गर्ने व्यवस्था मिलाउने ।
- समष्टिगत आर्थिक अवस्थाको विश्लेषण गरी कार्यपालिकामा पेश गर्ने ।
- कार्यालयमा आर्थिक अनुशासन कायम राख्ने, तोकिए बमोजिम समयमै लेखापरीक्षण गराउने ।
- बार्षिक लेखापरीक्षणबाट औल्याईएका वेरूजु फछ्यौट गर्ने गराउने ।
- लेखा व्यवस्थापन, खर्च, राजस्व, धरौटी, कार्यसंचालन कोष तथा अन्य सरकारी कोष तथा संपत्तिको एकीकृत विवरण तयार गर्ने ।
- कर्मचारीहरूको तलब भत्ता र तोकिएका आर्थिक सुविधा समय मै वितरण गर्ने व्यवस्था मिलाउने ।
- आर्थिक प्रशासन र व्यवस्थापन सम्बन्धी तोकिएका अन्य कार्य गर्ने ।
- दररेट निर्धारण सम्बन्धी:
- नगरपालिका क्षेत्रभित्रको निर्माण कार्य तथा अन्य सेवाको प्रयोजनको लागि प्रचलित कानून बमोजिम निर्माण सामग्री, ज्याला, भाडा तथा महसुलको स्थानीय दररेट तोकन कार्यपालिकालाई सहयोग गर्ने ।
- ज्यालादर निर्धारण गर्दा नेपाल सरकारले निर्धारण गरेको राष्ट्रिय न्यूनतम पारिश्रमिक भन्दा कम नहुने गरी तोकन सुझाव पेश गर्ने ।
- दररेट प्रत्येक आर्थिक वर्ष शुरू हुनुभन्दा पन्थ दिन अगावै तोकी सक्ने व्यवस्था गर्ने ।

९. राजस्व प्रशासन उपशाखा:

- आफ्नो क्षेत्रभित्र राजस्वका दर अन्य शुल्क निर्धारण, संघीय र प्रदेश कानून बमोजिम प्राकृतिक श्रोत साधन र सेवा शुल्क जस्ता रोयल्टी सङ्कलन, समन्वय, नीति निर्माण र नियमन सम्बन्धी प्रारम्भिक कार्य गर्ने ।
- प्रत्येक वर्ष नगरसभाबाट पारित गर्नुपर्ने राजस्वका दरहरू तथा राजस्व संकलनको अनुमान तयार गर्न कार्यपालिकालाई सहयोग गर्ने ।
- स्थानीय पूर्वाधार सेवा र उपयोगमा सेवा शुल्क तथा दस्तुर निर्धारण संकलन तथा व्यवस्थापन सम्बन्धी नीति, कानून तथा मापदण्ड तयार गर्ने ।
- सम्पत्ति कर, घरबहाल कर, घर जग्गा रजिष्ट्रेशन शुल्क, सवारी साधन कर, सेवा शुल्क दस्तुर, पर्यटन शुल्क, विज्ञापन कर, व्यवसाय कर, भूमिकर मालपोता, दण्ड जरिबाना, मनोरञ्जन कर, बहाल विटौरी, घरजग्गा कर, मृत वा मारिएको जीवजन्तुको हाड, सिंग, घाँस, छालामा कर, प्राकृतिक स्रोत साधन, व्यवसायिक कर संकलन गर्ने ।
- कानून बमोजिम डुंगा, गिड्ठी, बालुवा, माटो, नुन, काठ दाउरा, जराजुरी, खरीदुंगा स्लेट जस्ता प्राकृतिक एवं खानीजन्य बस्तुको अन्वेषण, उत्खनन विक्री तथा निकासी शुल्क दस्तुर संकलन गर्ने ।
- बडाभित्र हुने ट्रेकिन, कायोकि क्यानोनिङ्ग, बझीजम्पिङ्ग, जिपफनायर, न्यापिटज, मोटरबोट, केवुलकार लगायतका साहसिक पर्यटकीय खेलको शुल्क निर्धारण र संकलन गर्ने ।
- सामुदायिक वन व्यवस्थापनबाट प्राप्त रोयल्टी सङ्कलन गर्ने । जडिबुटी, कवाडी, र जीवजन्तु कर संकलन गर्ने ।
- प्राकृतिक स्रोतको उपयोग सम्बन्धी नीति निर्धारण र कार्यान्वयन तथा प्रदेश र संघीय मापदण्ड पालना गर्ने ।
- सम्भाव्य प्राकृतिक श्रोत तथा साधनको पहिचान तथा अभिलेख व्यवस्थापन गर्ने ।
- स्थानीय राजस्वको आधार विस्तार तथा प्रवर्धन र राजस्व प्रवर्धनका लागि प्रोत्साहन गर्ने ।
- नगरपालिकाको राजस्व संभाव्यता अध्ययन गर्न राजख परामर्श समितिलाई आवश्यक सहयोग गर्ने ।

- प्रचलित कानून बमोजिम दण्ड जरिवाना, बाँकी बक्यौता रकमको लगत र असुल उपर गर्ने।
- करदातामैत्री कर प्रणालीको विकासका लागि करदाता शिक्षा कार्यक्रम संचालन तथा करदाता विवरण अद्यावधिक गर्ने ।
- समय समयमा आवश्यकता र जनगुनासोलाई समेत ध्यानमा राखी राजस्व तथा करका दरहरू पुनरावलोकन गरी परिमार्जनका लागि अन्तरक्रिया, छलफल र अध्ययन गर्ने ।

१०. योजना, अनुगमन तथा कार्यक्रम शाखा

- विकास आयोजना सम्बन्धी नीति, कानून, मापदण्ड, तर्जुमा, कार्यान्वयन, अनुगमन, मूल्यांकन र नियमन गर्ने ।
- स्थानीय विकास नीति, अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन विकास योजना एवं आवधिक योजना तथा गुरुयोजना तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्यांकनमा अन्य शाखासंग समन्वय गर्ने ।
- ठूला आयोजना संचालनका लागि सार्वजनिक नीजि-साझेदारी नीति, मापदण्ड, योजना, कार्यक्रम तर्जुमा कार्यान्वयन र नियमनमा अन्य शाखासंग समन्वय गर्ने ।
- प्रदेश सरकारसंग समन्वय गरी अव्यवस्थित बसोबास व्यवस्थित गर्ने र व्यवस्थित वस्ती विकासका कार्यक्रम तयार गरी कार्यपालिकामा पेश गर्ने ।
- श्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति र बजेट तथा कार्यक्रम तर्जुमा समितिको निर्देशनमा योजना तर्जुमा र कार्यान्वयनमा प्राविधिक सहयोग गर्ने ।
- विगत वर्षहरूमा संचालित योजनाको प्रभाव मूल्यांकन प्रतिवेदनको आधारमा आगामी वर्षका योजना तर्जुमा र कार्यान्वयन गर्ने व्यवस्था गर्ने ।
- नगरस्तरीय योजना तर्जुमा गरी स्वीकृतिका लागि कापालिका मार्फत नगरसभामा पेश गर्ने र स्वीकृत योजना प्राविधिक शाखाको सहयोगमा कार्यान्वयन र नियमन गर्ने ।
- आर्थिक, सामाजिक, सांस्कृतिक, वातावरण र पूर्वाधार विकासका लागि आवश्यक योजना तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्याजन गर्ने ।
- वार्षिक विकास कार्यक्रम, आयोजना तर्जुमा, कार्यान्वयनमा बजेट तथा कार्यक्रम तर्जुमा समिति, श्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिलाई सहयोग गर्ने ।
- विकासमा स्थानीय जनसहभागिता अभिवृद्धि हुने खालका कार्यक्रम तर्जुमा र कार्यान्वयन गर्ने ।
- संघीय र प्रादेशिक आयोजना कार्यान्वयनमा समन्वय, सहजीकरण र सहयोग गर्ने ।
- विकास योजनाहरूको वातावरणीय प्रभाव मूल्यांकन, पूर्वसभाव्यता अध्ययन गराउने ।
- नगरपालिकाको गौरवका आयोजना पहिचान, तजमा र कार्यान्वयन गर्ने, नगर क्षेत्रमा संचालन हुने गट्टिय प्राथमिकता प्राप्त आयोजना कार्यान्वयनमा सहयोग गर्ने ।
- निर्माण समन्व आयोजनाको अन्तिम प्राविधिक मूल्यांकन तयार गराई योजना जांचपास र फरफारकका लागि आवश्यक प्रक्या परा गर्ने ।
- सार्वजनिक निर्माण कार्यका लागि प्रचलित कानून बमोजिमको “घ” वर्गको ईजाजतपत्रको जारी, नविकरण तथा खारेजीको व्यवस्था गर्ने ।
- स्थानीय तहमा योजना तर्जुमाका आधारहरूको अवलम्बन गरी स्वीकृत भएका आयोजना तथा कार्यक्रमहरूको लागत अनुमान तयार गरी योजना शाखामा उपलब्ध गराउने ।
- नगर क्षेत्रको विकासका लागि आधुनिक प्रविधि तथा संरचना निर्माण सम्बन्धमा आवश्यक अनुसन्धान गर्ने गराउने ।
- नारपालिका क्षेत्रलाई स्मार्ट सिटीको रूपमा विकास गर्न विषय विज्ञहरूको सहयोगमा गुरुयोजना तयार गर्ने ।
- नगरक्षेत्र विकासका संभाव्यताहरूको अध्ययन गरी गराई कार्यपालिकामा प्रतिवेदन पेश गर्ने ।
- संचालित आयोजनाको अध्ययन, अनुसन्धान तथा प्रभाव मूल्याङ्कन गर्ने गराउने ।
- स्थानीय जनताबाट माग भई आएका योजनाहरूको नगरपालिकाको विकास नीति अनुसार पूर्व संभाव्यता अध्ययन गराउने ।

- नगरपालिकाबाट संचालित वार्षिक तथा आवधिक योजनाहरूको लगत अद्यावधिक गर्ने व्यवस्था मिलाउने,
- प्रत्येक वर्ष संचालित आयोजनाहरूको लागत अनुमान, विनियोजित बजेट, खर्च भएको रकम, उपभोक्ता समिति र ठेकापट्टाको विवरण संकलन गरी अद्यावधिक गर्ने व्यवस्था गर्ने ।
- संचालित योजनाहरूको अवस्था, उपयोगिता र मर्मत संभार गर्नु पर्ने भए सो को लगत अद्यावधिक गर्ने ।
- नगरपालिकाबाट निर्माण सम्पन्न गरी उपभोक्तालाई हस्तान्तरण गरिएका योजनाको अभिलेख राख्ने ।
- ग्रामीण तथा कृषि सडक र सिंचाइ सम्बन्धी नीति, कानून, मापदण्ड तथा सो सम्बन्धी योजनातर्जुमा, कार्यान्वयन, अनुगमन र नियमन गर्ने ।
- मातहन उपशाखाको दैनिक कार्य एवं वार्षिक कार्यक्रम संचालनमा सहयोग र समन्वय गर्ने ।

११. वातावरण, फोहोरमैला तथा विपद् व्यवस्थापन उपशाखा:

- स्थानीय तहमा वैकल्पिक ऊर्जा सम्बन्धी नीति, कानून, मापदण्ड, योजना तर्जुमा र कार्यान्वयन गर्ने ।
- ऊर्जा सम्बन्धी प्रविधि विकास र हस्तान्तरण, क्षमता अभिवृद्धि र प्रवर्द्ध गर्ने ।
- स्थानीय विद्युत वितरण प्रणाली र सेवाको व्यवस्थापन, सञ्चालन अनुगमन र नियमन गर्ने ।
- एक मेगाबाट सम्मका जलविद्युत आयोजना सम्बन्धी स्थानीयस्तरको नीति, कानून, मापदण्ड,
- योजना तर्जुमा, कार्यान्वयन अनुगमन र नियमन गर्ने ।
- साना जलविद्युत आयोजना निर्माणको सभावना पहिचान गरी नगरपालिका र स्थानीय जनताको सहभागिता र साझेदारीमा संचालन गर्नका लागि कार्यविधि मस्यौदा तयार गरी प्रमुख प्रशासकीय अधिकृत समक्ष पेश गर्ने ।
- नगर क्षेत्रमा विद्युत उपलब्धता र निरन्तरताको सुनिश्चितताका लागि आवश्यक कार्यक्रम र बजेट विनियोजन गर्न प्रस्ताव तयार गरी प्रमुख प्रशासकीय अधिकृत समक्ष पेश गर्ने ।
- नगर क्षेत्रमा संचालित उद्योगहरूको विद्युत खपत क्षमता, नीजि निवास तथा सार्वजनिक भवन, व्यापारिक संस्था आदीका लागि आवश्यक विद्युत उपभोगको लगत तयार गर्ने ।
- स्थानीयस्तरमा विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना, पूर्व सूचना प्रणाली खोज तथा उद्धार, राहत सामग्रीको भण्डारण, वितरण र समन्वयको व्यवस्था गर्ने ।
- वन, जङ्गल, वन्यजन्तु, चराचुरुङ्गी जल उपयोग, वातावरण, पर्यावरण तथा जैविक विविधता
- सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना कार्यान्वयन, अनुगमन र नियमन गर्ने ।
- राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, सिमसार क्षेत्र तथा राष्ट्रिय वन बाहेक आफ्नो क्षेत्रभित्रको वन संरक्षण र व्यवस्थापन गर्ने ।
- वन्यजन्तु र चराचुरुङ्गीको संरक्षण, व्यावसायिक पालन, उपयोग र मानव तथा वन्यजन्तु बीचको दुन्दू व्यवस्थापन, स्थानीय प्राणी उद्यान चिडियाखाना को स्थापना गर्ने कार्यक्रम सञ्चालन गर्ने ।
- मिचाहा प्रजातिको नियन्त्रण, जैविक विविधताको अभिलेखाङ्कन, स्थानीयस्तरमा हरित क्षेत्रको संरक्षण र प्रवर्द्धन, रैथाने प्रजातिको संरक्षण र प्रवर्द्धन, स्थानीयस्तरमा वातावरणीय जोखिम न्यूनीकरण सम्बन्धी कार्यक्रम तर्जुमा गर्ने ।
- स्थानीयस्तरमा प्रदूषण नियन्त्रण र हानिकारक पदार्थहरूको नियमन तथा व्यवस्थापन, न्यून कार्बनमुखी तथा वातावरणमैत्री विकासका लागि सहजिकरण गर्ने ।
- वातावरण संरक्षण र जैविक विविधता सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना तर्जुमा तथा त्यसको कार्यान्वयन, अनुगमन र नियमन गर्ने ।
- विपद् व्यवस्थापन सम्बन्धी खोजी, उद्धार र राहत तथा पुनःस्थापना सम्बन्धी कार्य गर्ने ।

- संभावित विपद्, आस्मीक सेवा, संभावित दुर्घटनालाई मध्यनजर गरी बारूणयन्त्र, एम्बुलेन्स तथा शवबाहन ठिक दुरुस्त र तयारी हालतमा राख्ने ।
- नगरपालिकामा विपद् व्यवस्थापन कोष स्थापना र संचालन तथा श्रोत साधनको परिचालनका लागि कार्यक्रम तर्जुमा गरी महाशाखा मार्फत स्वीकृत गराउने ।
- नगर क्षेत्रमा विपद् जोखिम न्यूनिकरणका लागि समुदायमा सचेतना कार्यक्रम संचालन गर्न योजना तर्जुमा गर्ने ।
- बारूणयन्त्र, एम्बुलेन्स तथा शवबाहनको व्यवस्थापन र उद्धार कार्यमा प्रभावकारी परिचालनको कार्यविधि तयार गरी पेश गर्ने र स्वीकृत कार्यविधि कार्यान्वयन गर्ने ।
- समुदायमा आधारित विपद् व्यवस्थापन सम्बन्धी कार्यक्रम तर्जुमा र संचालन एवं सो सम्बन्धी समुदायमा सचेतना अभिवृद्धिका कार्यक्रम संचालन गर्ने ।
- विपद् व्यवस्थापन सम्बन्धी नीति, कानून, मापदण्ड तथा स्थानीयस्तरका आयोजनाको कार्यान्वयन र नियमन गर्ने ।
- विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना, जोखिम न्यूनीकरण कार्य योजना तयार गर्ने, खोज तथा उद्धार, राहत सामग्रीको व्यवस्था, भण्डारण, वितरणमा सम्बन्धित निकायसंग समन्वय गर्ने ।
- विपद् व्यवस्थापनमा सङ्ग, प्रदेश र स्थानीय समुदाय, संघ संस्था, निजीक्षेत्रसँग सहयोग, समन्वय र सहकार्यका लागि विपद् कोषको स्थापना तथा सञ्चालन र स्रोत साधनको परिचालन गर्ने ।

१२. पूर्वाधार विकास शाखा

- शहरीकरण, बस्ती विकास सम्बन्धी नीति, कानून, मापदण्ड तथा सो सम्बन्धी कार्य ।
- स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक, पुल पुलेसा, तटबन्ध सम्बन्धी गुरुयोजनाको तर्जुमा, कार्यान्वयन र स्तरोन्नतीका आयोजनाको पहिचान, अध्ययन कार्यान्वयन गर्ने ।
- पूर्वाधार विकास, भवन निर्माण, नक्सापास, निर्माण अनुगमन, प्राविधिक निरीक्षण र प्रतिवेदनका लागि आवश्यक नीति, मापदण्ड, कार्यविधि तथा निर्देशिका तयार गरी कार्यान्वयन गर्ने ।
- शहरी विकास योजनालाई सहयोग पुग्ने गरी नगर यातायात गुरुयोजना तयार गर्ने सडकको अधिकार क्षेत्र (Right of Way) कायम र पालना गराउने । सडक संरक्षण र दिगो यातायात विकासका लागि सडकले ओगटेको क्षेत्र सडकको नाउमा कायम गराउने ।
- कार्यान्वयनमा रहेको सडक योजनाको प्राविधिक दृष्टिले स्थलगत अनुगमन गरी कार्यान्वयन गर्ने पक्ष उपभोक्ता समिति वा निर्माण व्यवसायी लाई आवश्यक सल्लाह, सुझाव र निर्देशन दिने ।
- उपभोक्ता समितिबाट संचालित सहक आयोजनाको दिगोपनाका लागि समेत कोष खडा गर्न र समितिबाटै मर्मत संभार गर्ने व्यवस्था मिलाउन मापदण्ड बनाई लागु गर्न प्रोत्साहन गर्ने ।
- प्राकृतिक प्रकोपका कारण वा अन्य कुनै कारणले सार्वजनिक भौतिक संरचनामा अवरोध खडा हुन गएमा वा यातायात अवरुद्ध भएमा तत्काल मर्मतको व्यवस्था मिलाउने ।
- नगर क्षेत्रमा निर्माण भएका सडक, पुल, कल्भर्ट आदी पूर्वाधारको मर्मत संभार सम्बन्धी अन्य कार्य गर्ने ।
- नगरपालिका भित्रका वा नगरपालिका क्षेत्र भएर बहने नदी खोला आदीबाट तटीय क्षेत्रमा सिचाई सुविधा उपलब्ध गराउने खालका कार्यक्रम तर्जुमा र कार्यान्वयन गर्ने ।
- स्थानीय साना सतह तथा भूमिगत सिचाई प्रणालीको सञ्चालन तथा मर्मत संभार, सेवा शुल्क निर्धारण र सङ्कलन सम्बन्धी व्यवस्थापन गर्ने ।

- स्थानीय स्तरका सिंचाई प्रणालीको निर्माण, सञ्चालन, रेखदेख, मर्मत सम्भार, स्तोरन्नति, अनुगमन र नियमन गर्ने ।
- नगर क्षेत्रका कृषियोग्य जमीनमा नगदेवाली प्रवर्द्धनका लागि सिंचाई सुविधा उपलब्ध गराउन कृषि विकास शाखाको समन्वयमा सिंचाई कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्ने ।
- स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक, पुल पुलेसा, तटबन्धहरूको आवश्यकता हेरी मर्मत संभारको व्यवस्था गर्ने ।

१३. भवन, घर नक्सा उपशाखा:

- निजी तथा सार्वजनिक एवं सरकारी घर, भवन, टहरा, कम्पाउण्डवाल निर्माणका लागि तोकिएको मापदण्ड र भवन संहिता बमोजिम नक्सा पास गर्ने ।
- सङ्घीय तथा प्रदेश कानूनको अधीनमा रही शहरी विकास, बस्ती विकास र भवन सम्बन्धी नीति, कानून, भवन संहिता र मापदण्ड तयार गरी कार्यान्वयनमा ल्याउने ।
- भू-जोखिम संवेदनशीलताका आधारमा जरगाको उपयोग सम्बन्धी मापदण्ड तोकी तोकिएको क्षेत्रमा मात्र भवन निर्माण गर्न स्वीकृति दिने ।
- आधारभूत आवासका योजना तर्जुमा गरी स्वीकृतिका लागि महाशाखा मार्फत कार्यपालिकामा पेश गर्ने र स्वीकृत भएअनुसार कार्यान्वयन गर्ने ।
- एकीकृत बस्ती विकासका लागि जग्गाको एकीकरण तथा जग्गा विकास र व्यवस्थापन गर्ने ।
- आफ्नो क्षेत्रको भूउपयोग नीति, योजना, कार्यक्रम तर्जुमा र कार्यान्वयन तथा व्यवस्थित बस्ती विकासका कार्यक्रमको तर्जुमा र कार्यान्वयन गर्ने ।
- संघीय र प्रदेश कानुन बमोजिम स्थानीय तहमा सुकुम्वासी पहिचान र अभिलेख व्यवस्थापन गरी सुकुम्वासी व्यवस्थापन र जीविकोपार्जनको कार्यक्रम संचालनको व्यवस्था गर्ने ।
- विपद्का दृष्टिले जोखिमयुक्त भवनहरूलाई पुनः निर्माण गर्न, प्रवलीकरण (रेट्रोफिटिङ) गर्न वा भत्काउन लगाउने ।
- प्रचलित कानून र नेपाल सरकारले तोकेको भवन संहिता र भवन निर्माण मापदण्ड विपरित नहुने गरी ऐतिहासिक, सांस्कृतिक, पर्यटकीय वा पुरातात्त्विक दृष्टिले महत्वपूर्ण देखिएका बस्ती वा क्षेत्रमा बन्ने भवनको उचाई, सेटव्याक, छानो, अग्रभाग, निर्माण सामाग्रीको किसिम रंग वा कलात्मकता झल्किने गरी भवन निर्माणको मापदण्ड तोक्ने ।
- नक्सा पासको लागि सेवाग्राहीबाट दरखास्त पेश भएपछि भवन निर्माण हुने ठाउँमा सबैले देखे गरी ऐनमा उल्लेख भएबमोजिमको सूचना टांस गर्ने सो सूचनाको म्याद नाघेको ३ दिन भित्र दरखास्तमा उल्लेख भएबमोजिम भवन निर्माण गर्न मिल्ने नमिल्ने कुराको जाँच गर्ने प्राविधिक खटाउने ।
- सूचना टांस भएपछि सरोकारवाला संधियाहरहरूको बाधा विरोध वा उजुरी पर्न नआएमा खटिएको प्राविधिकबाट १५ दिनभित्र प्रतिवेदन लिई नक्सा पास सम्बन्धी कार्य गर्ने ।
- भवन सम्बन्धी कानून, नीति, मापदण्ड तथा कार्यविधि र सो सम्बन्धी सचेतना कार्यक्रम तर्जुमा गरी कार्यान्वयन र नियमन गर्ने ।
- राष्ट्रिय भवन संहिता तथा मापदण्ड बमोजिम भवन निर्माण अनुमति प्रदान गर्ने, नियमन र भवन संहिताको पालना गराउने ।
- पुरातात्त्विक महत्वका प्राचीन स्मारक र संग्रहालय संरक्षण, सम्बर्द्धन र पुनःनिर्माण सम्बन्धी योजना कार्यक्रम तर्जुमा गरी स्वीकृतिका लागि लागत अनुमान सहित पेश गर्ने ।

- सरकारी भवन, विद्यालय, सामुदायिक भवन, सभागृह तथा अन्य सार्वजनिक भवन तथा संरचना निर्माण र मर्मत संभार गर्ने गराउने ।
- स्थानीयस्तरमा अव्यवस्थित बसोबास व्यवस्थापन गर्ने ।
- सङ्घीय तथा प्रदेशको मापदण्डको अधीनमा रही व्यवस्थित बस्ती विकासका कार्यक्रमको तर्जुमा र कार्यान्वयन, एकीकृत बस्ती विकासका लागि जग्गाको एकीकरण तथा जग्गा विकास र व्यवस्थापन गर्ने ।

१४. खानेपानी तथा सरसफाई एकाई

- स्थानीय शहरी क्षेत्रमा खानेपानी सम्बन्धी नीति, वितरण प्रणाली, सेवा व्यवस्थापन नियम, मापदण्ड निर्माण, शुल्क निधारण, योजना, कार्यान्वयन र नियमन गर्ने ।
- स्थानीयस्तरमा संचालित स-साना खानेपानी योजना तथा साविकमा संचालित खानेपानीका श्रोतहरूलाई एकीकृत गरी नगरस्तरीय खानेपानी योजना संचालन गर्न कार्यक्रम तजुमा गर्ने ।
- खानेपानी योजना तर्जुमा र संचालनमा स्थानीय उपभोक्ताहरूको प्रत्यक्ष सहभागिता र संलग्नता रहने व्यवस्था मिलाउने ।

१५. सामाजिक विकास शाखा

- लैंड्रिक समानता तथा समता र सामाजिक समावेशीकरण सम्बन्धी स्थानीय नीति, कानून, कार्यक्रम, सचेतना र अभिमुखीकरणका कार्यक्रम तर्जुमा गरी स्वीकृतिका लागि कार्यपालिकामा प्रस्तुत गर्ने ।
- बालबालिकाको हकहित संरक्षण सम्बन्धमा संघ, प्रदेश तथा अन्य निकायसँग सम्पर्क, समन्वय र सहकार्य गर्ने ।
- असहाय, अपाङ्गता भएका व्यक्ति, दलित तथा आदीवासी जनजातीको उत्थान विकासका लागि स्थानीय नीति, कानून, मापदण्ड, योजना तथा कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्ने ।
- संघ र प्रदेश कानूनको अधीनमा रही सामाजिक सुरक्षा कार्यक्रमको कार्यान्वयन, सञ्चालन तथा व्यवस्थापन गर्ने ।
- लैंड्रिक एवं समावेशी वजेट तर्जुमा गर्न बजेट तथा कार्यक्रम तर्जुमा समितिलाई सहयोग गर्ने ।

१६. सूचना प्रविधि उपशाखा

- आफ्नो क्षेत्रभित्र इन्टरनेट सेवा, टेलिसेन्टर, केबुल तथा तारविहीन टेलिभिजन प्रसारणको अनुमति, नवीकरण र नियमन गर्ने ।
- नेपाल सरकारले उपलब्ध गराएको फ्रिक्वेन्सीको आधारमा एक सय वाटसम्मको एफ. एम. रेडियो सञ्चालन अनुमति, नवीकरण र नियमन गर्ने ।
- आफ्नो क्षेत्रभित्र पत्रपत्रिकाको प्रकाशन अनुमति, अभिलेख तथा नियमन, अभिलेख व्यवस्थापनमा नवीनतम सूचना प्रविधिको प्रयोग गर्ने ।
- सूचना तथा सञ्चार प्रविधिमा सर्वसाधारण जनताको सहज र सरल पहुँच तथा सूचना प्रविधिको विकास र विस्तार सम्बन्धी कार्यक्रम तर्जुमा र कार्यान्वयन गर्ने ।
- बैज्ञानिक अध्ययन, अनुसन्धान र प्रविधि विकासमा लगानीको व्यवस्था गर्ने, अनुसन्धान र
- विकासको (Research and Development) अवधारणा प्रयोगमा ल्याउन पहल गर्ने ।
- सूचनाको हक्को प्रचलन र सूचना तथा सञ्चार प्रविधिमा आधारित तथ्याङ्क व्यवस्थापन गर्ने ।
- नगरको बस्तुगत विवरण तयार गरी बार्षिक रूपमा अद्यावधिक गर्दैजाने ।
- एक सय वाटसम्मको एफ.एम. रेडियो सञ्चालन अनुमति, नवीकरण, नियमन र खोरेजी सम्बन्धी व्यवस्थाका लागि कार्यविधि तथा निर्देशिका तयार गरी स्वीकृतिका लागि पेश गर्ने र कार्यान्वयन गर्ने ।
- नगरपालिकामा राखिने नागरिक बडापत्रलाई डिजिटलमा रूपान्तरण गरी सबैले देखे, बुझ्ने र प्रयोग गर्न सक्ने स्थानमा राख्ने व्यवस्था गर्ने ।

१७. सामाजिक सुरक्षा तथा पञ्चिकरण उपशाखा:

- सामाजिक सुरक्षा सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, नियमन र अध्ययन अनुसन्धान गर्ने ।
- सङ्ग तथा प्रदेशले निर्धारण गरेको मापदण्ड बमोजिम सामाजिक सुरक्षा सम्बन्धी कार्यक्रम कार्यान्वयन गर्ने ।
- सामाजिक सुरक्षाको कार्यान्वयनको लागि सङ्ग, प्रदेश र स्थानीय संघसंस्थासँग सम्पर्क, समन्वय र सहकार्य गर्ने ।
- स्थानीय सामाजिक सुरक्षा योजना र व्यवस्थापन तथा आवश्यक तथ्यांक संकलन एवं
- यवस्थापन गर्ने ।
- सामाजिक सुरक्षा सम्बन्धी स्थानीय तथ्यांक, सूचना संकलन र व्यवस्थापन गर्ने ।

- जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा असहायको लगतत अध्यावधिक, परिचयपत्र वितरण, सामाजिक सुरक्षा तथा सुविधाको व्यवस्थापन तथा वितरण गर्ने ।
- जेष्ठ नागरिकको लगत, परिचयपत्र, सम्मान, स्वास्थ्य सुविधा, सामाजिक सुरक्षा सम्बन्धी कार्य गर्ने ।
- जेष्ठ नागरिक क्लब, दिवा सेवाकेन्द्र, भेटघाटस्थल, आश्रय केन्द्रको सञ्चालन तथा व्यवस्थापन गर्ने ।
- सङ्घ तथा प्रदेशसँगको समन्वयमा अपाङ्गता पुनःस्थापना केन्द्र, जेष्ठनागरिक केन्द्र, तथा असक्त स्थाहार केन्द्रको सञ्चालन र व्यवस्थापन गर्ने ।
- वडा कार्यालयबाट सम्पादित व्यक्तिगत घटना (जन्म, मृत्यु, विवाह बसाई सराई, सम्बन्ध विच्छेद र धर्मपुत्र, धर्मपुत्री) कार्यको दर्ता अभिलेख व्यवस्थित रूपमा राख्ने ।
- व्यक्तिगत घटनाको स्थानीय तथ्यांक सम्बन्धी नीति, तोकिएको प्रकृया पूरा भए नभएको सम्बन्धमा अनुगमन गरी प्रतिवेदन पेश गर्ने ।
- आधुनिक प्रविधिमार्फत व्यक्तिगत घटना दर्ता (जन्म, मृत्यु, विवाह, बसाईसराई, सम्बन्ध विच्छेद) गर्ने विषयमा स्थानीय पंजिकाधिकारीहरूको क्षमता बढ़ि गर्ने खालका कार्यक्रम संचालन गर्ने ।
- व्यक्तिगत घटना दर्ता सम्बन्धमा स्थानीय पंजिकाधिकारीहरूलाई पर्न आएको असहजता तथा समस्या समाधानका लागि आफ्नो क्षमता र अधिकार क्षेत्र भित्रका विषयमा स्पष्ट रूपमा सहयोग गर्ने ।
- यस्ता विषय वा समस्या परेको वा कुनै घटना दर्ता सम्बन्धमा द्विविधा परी स्थानीय पंजिकाधिकारीबाट लेखि आएको विषयमा आफू वा नगरपालिकास्तरबाट समाधान नहने विषय भए सम्बन्धित विभाग वा मन्त्रालयमा लेखि सो को समाधानको लागि पहल गर्ने ।
- विभाग र मन्त्रालयबाट माग भएका व्यक्तिगत घटना दर्ता सम्बन्धी विवरण समयमै उपलब्ध गराउने ।
- मन्त्रालय र विभागबाट भएका पंजिकरण सम्बन्धी परिपत्र तथा निर्देशनहरू सबै वडा कार्यालय र स्थानीय पंजिकाधिकारीकहां उपलब्ध गराउने ।

१८. महिला, बालवालिका तथा समाज कल्याण एकाई:

- महिलाको सामाजिक, आर्थिक, राजनीतिक एवं सांस्कृतिक हक सम्बन्धी नीति, योजना तर्जुमा गरी कार्यान्वयन गर्न स्वीकृतिका लागि कार्यपालिकामा प्रस्तुत गर्ने ।
- महिलाको आर्थिक, सामाजिक, राजनीतिक सशक्तिकरण, क्षमता विकासका कार्यक्रम तर्जुमा गरी स्वीकृतिका लागि कार्यपालिकामा पेश गर्ने ।
- लैंगिक उत्तरदायी बजेट तर्जुमा, कार्यान्वयन, अनुगमन, लैंगिक उत्तरदायी बजेट परीक्षण सहितको प्रतिवेदन कार्यपालिकामा प्रस्तुत गर्ने
- महिलाहरूको आय-आर्जनमा सहयोग पुग्ने खालका सीप विकास सम्बन्धी कार्यक्रम तर्जुमा गरी स्वीकृतीका लागि पेश गर्ने ।
- बालसुधार तथा पुनःस्थापना केन्द्र स्थापना, संचालनको अनुमती, नविकरण र नियमन गर्ने यस्ता संस्थाहरूको नियमित अनुगमन गरी कार्यपालिकामा प्रतिवेदन प्रस्तुत ।
- स्थानीयतहका कार्यक्रम र बजेटमा अपाङ्गता भएका व्यक्तिहरूको पहुंचका लागि उनिहरूको सहभागितामा कार्यक्रम तर्जुमा गर्ने व्यवस्था मिलाउने ।
- शारीरीक रूपमा फरक क्षमता (अपाङ्गता) भएका व्यक्तिहरूको सरकारी एवं सार्वजनिक संघसंस्थाहरूको कार्यालयमा सहज प्रवेशका लागि सार्वजनिक पूर्वाधार निर्माणका योजना तर्जुमा गर्दा याम्प सहितका पूर्वाधार निर्माणको लागि समन्वय गर्ने ।
- स्थानीयस्तरका विकास आयोजनाहरूको तर्जुमा, कार्यान्वयन र विकास व्यवस्थापनमा महिला सहभागिता सुनिश्चित गर्न नीतिगत व्यवस्थाका लागि पैरवी गर्ने ।

- बालकलबहरूको गठन, बालसंरक्षण समिति तथा नगर बालसञ्चाल गठन सञ्चालन र प्रवर्द्धनका कार्यक्रम तर्जुमा गरी स्वीकृतिका लागि कार्यपालिकामा पेश गर्ने ।
- लक्षित समूह सम्बन्धी स्थानीय योजना, कार्यक्रम, श्रोत परिचालन र व्यवस्थापन गर्ने ।
- बालवालिकाको हकहित संरक्षण, जन्म दर्ता र पहिचानको सुनिश्चितताका लागि बालमैत्री स्थानीय शासन कार्यक्रम तर्जुमा र कार्यान्वयन गर्ने ।
- बालन्याय र बाल इजालासको व्यवस्थापन र प्रभावकारिता हेरी बालहिसा नियन्त्रणका कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्ने ।
- नगरपालिका क्षेत्रमा बसोबास गर्ने आदीवासी जनजातीहरूको उत्थान, विकास तथा भाषा, संस्कृति संरक्षण र विकासमा सधाउ पुग्ने खालका नीति योजना, कार्यक्रम र बजेट तर्जुमा गरी कार्यान्वयन गर्न स्वीकृतिका लागि कार्यपालिकामा प्रस्तुत गर्ने ।
- आदीवासी जनजाती समुदायको भाषा, संस्कृति, संस्कार संरक्षण र समुहिकृत रूपमा प्रवर्द्धन गरी पर्यटकीय आकर्षणको क्षेत्र बनाउन पुस्तकालय, वाचनालय एवं सामुदायिक संस्था संचालनमा सहयोग पुग्ने कार्यविधि र कार्यक्रम तर्जुमा गरी स्वीकृतिका लागि कार्यपालिकामा प्रस्तुत गर्ने ।

१९. शिक्षा, युवा तथा खेलकुद शाखा

- नगर शिक्षा समिति गठन, विद्यालय व्यवस्थापन समिति गठन र विद्यालयको नामाकरण गर्ने ।
- संघीय सरकारको शिक्षा नीति बमोजिम स्थानीय तहमा पुस्तकालय, वाचनालय तथा सामुदायिक अध्ययन केन्द्र संचालन तथा व्यवस्थापन गर्ने ।
- स्थानीयस्तरमा खेलकूद संघसंस्थाको नियमन, प्रवर्द्धन, खेल संरचना र पूर्वाधार निर्माण तथा व्यवस्थापनका कार्यक्रम तर्जुमा गरी स्वीकृतिका लागि कार्यपालिकामा पेश गर्ने सामुदायिक विद्यालयलाई दिने अनुदान, बजेट व्यवस्थापन, विद्यालयको आय-व्ययको लेखा अनुशासन कायमम, अनुगमन र नियमन गर्ने ।
- विद्यालयको गुणस्तर अभिवृद्धि तथा पाठ्यसामग्रीको वितरण लगायत सामुदायिक विद्यालयको शिक्षक तथा कर्मचारीको दरबन्दी मिलान गर्ने ।
- विद्यालयको नक्साङ्कन, अनुमति, स्वीकृति, समायोजन तथा नियमन सम्बन्धी नीति निर्माण र स्वीकृत गराउने ।
- सामुदायिक विद्यालयको शैक्षिक पूर्वाधार निर्माण, मर्मत सम्भार, सञ्चालन र व्यवस्थापन गर्ने ।
- आधारभूत तहको परीक्षा सञ्चालन, अनुगमन, विद्यार्थीको सिकाई उपलब्धीको परीक्षण गर्ने । निःशुल्क शिक्षा, विद्यार्थी प्रोत्साहन तथा छात्रवृत्तिको व्यवस्थापन, ट्यूसन, कोचिङ्ग जस्ता विद्यालय बाहिर हुने अध्यापन सेवाको अनुमति तथा नियमन गर्ने ।
- मातृभाषामा शिक्षा दिने विद्यालयको लागि नियमानुसार अनुमति दिने, अनुगमन तथा नियमन गर्ने ।
- गाभिएका वा बन्द गरिएका विद्यालयहरूको सम्पत्ति व्यवस्थापन, सामुदायिक विद्यालयको जग्गा र सम्पत्तिको अभिलेख राख्ने, संरक्षण र व्यवस्थापन गर्ने ।
- शिक्षण सिकाई, शिक्षक र कर्मचारीको तालिम तथा क्षमता विकासका कार्यक्रम तर्जुमा गर्ने ।
- प्राविधिक शिक्षा तथा व्यवसायिक तालिमका योजना तर्जुमा, सञ्चालन, अनुगमन, मूल्याङ्कन र नियमन गर्ने ।
- व्यवसायिक शिक्षा तालिम परिषदको समन्वय, सहयोग र सहकार्यमा स्थानीयस्तरमा रोजगारमूलक व्यवसायिक शिक्षा तथा तालिम कक्षा संचालन गर्ने कार्यविधि तयार गरी स्वीकृतिका लागि कार्यपालिकामा पेश गर्ने ।

- औपचारिक शिक्षामा पहुँच नभएका तथा विद्यालय बाहिर रहेका बालबालिका र वयस्कहरूका लागि अनौपचारिक कक्षा, साक्षरता कक्षाको व्यवस्थापन गर्ने ।
- नगर क्षेत्रको विकास निर्माणमा स्थानीय युवा जनशक्तिको अत्यधिक परिचालन गर्ने व्यवस्था मिलाउने ।
- खेलकूदको विकास र प्रवर्द्धनका लागि जिल्ला खेलकंद विकास समितिसँग समन्वय गरी ।
- नगरस्तरमा खेलकूदका पूर्वाधार निर्माण, सञ्चालन तथा व्यवस्थापन गर्ने ।
- नगरपालिकामा खेलकूद विकासका लागि युवा कलब गठन, परिचालन र नगरस्तरीय खेलकूद प्रतियोगिताको आयोजना गर्न बजेट विनियोजन गर्ने ।
- खेलकूद पूर्वाधार खेल मैदान, कर्भडहल, रंगशाला निर्माण, सञ्चालन र व्यवस्थापन गर्ने ।
- राष्ट्रियस्तरका खेलकूद प्रतियोगिताहरूमा नगरक्षेत्रका खेलाडीहरूलाई सहभागी गराउन आवश्यक तालिम र खेल सामग्री तथा खेल मैदानको व्यवस्थाका लागि कार्यक्रम तजुमा गरी स्वीकृतिका लागि कार्यपालिकामा पेश गर्ने ।
- युवा परिषद जिल्ला ईकाईको समन्वयमा युवा जागरण तथा उद्यमशिलता र नेतृत्व विकासका लागि युवा सशक्तिकरणका कार्यक्रम तजुमा र संचालन गर्ने ।
- स्थानीयस्तरमा प्रचलित सामुदायिक खेलको जगेन्टा र संरक्षण गर्ने कार्यक्रम तजुमा गर्ने ।
- स्वास्थ्य शाखा
- आधारभूत स्वास्थ्य र सरसफाई तथा पोषण सम्बन्धी नीति, कानून, मापदण्ड, योजनाको तजुमा, कार्यान्वयन तथा नियमन गर्ने ।
- स्वास्थ्यजन्य फोहोरमैला सङ्कलन, पुनःउपयोग, प्रशोधन, विसर्जन र सोको सेवा शुल्क निर्धारण र नियमन गर्ने ।
- सरसफाई तथा स्वास्थ्य क्षेत्रबाट निष्कासित फोहोरमैला व्यवस्थापनमा निजी तथा गैरसरकारी क्षेत्रसँग समन्वय, सहकार्य र साझेदारी गर्ने ।
- सङ्घीय तथा प्रदेशस्तरीय लक्ष्य र मापदण्ड बमोजिम स्थानीयस्तरको स्वास्थ्य सम्बन्धी लक्ष्य र गुणस्तर निर्धारण गर्ने ।
- मातहत स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य केन्द्र तथा वर्धिड सेण्टरहरूको काम कारवाहिमा समन्वय, सहजिकरण, सहयोग एवं अनुगमन र निर्देशन गर्ने ।
- आधारभूत स्वास्थ्य, प्रजनन स्वास्थ्य र पोषण सेवाको सञ्चालन र प्रवर्द्धन गर्ने ।
- स्वास्थ्य सेवा सम्बन्धी भौतिक पूर्वाधार विकास तथा व्यवस्थापन गर्ने ।
- सरसफाई सचेतनाको अभिवृद्धि र स्वास्थ्यजन्य फोहोरमैलाको व्यवस्थापन गर्ने, रक्त सञ्चार सेवा तथा स्थानीय र शहरी स्वास्थ्य सेवा सञ्चालन गर्ने ।
- नगरपालिका क्षेत्रभीत्र औषधि पसल सञ्चालन अनुमति, अनुगमन र नियमन गर्ने ।
- महिला तथा बालबालिकाको कुपोषण न्यूनीकरण, रोकथाम, नियन्त्रण र व्यवस्थापन गर्ने ।
- स्थानीयस्तरमा औषधिजन्य वनस्पति, जडीबुटी र अन्य औषधिजन्य वस्तुको उत्पादन, प्रशोधन र वितरण गर्ने ।
- स्वास्थ्य बीमा लगायतका सामाजिक सुरक्षा कार्यक्रमको व्यवस्थापन गर्ने ।
- स्थानीयस्तरमा औषधि तथा अन्य मेडिकल उत्पादनहरूको न्यूनतम मूल्य निर्धारण र नियमन गर्ने ।
- स्वस्थ जीवनशैली, पोषण, शारीरिक व्यायाम, योग अभ्यास, स्वास्थ्य वृत्तको पालना तथा जनस्वास्थ्य सेवाको प्रवर्द्धन गर्ने ।
- जुनोटिक र कीटजन्य रोगको नियन्त्रण तथा व्यवस्थापन, सुर्ती, मदिरा र लागू पदार्थजन्य वस्तुको प्रयोग नियन्त्रण तथा सचेतना अभिवृद्धि गर्ने ।

- जनस्वास्थ्य, आपत कालीन स्वास्थ्य तथा महामारीको नियन्त्रण योजना र कार्यान्वयन, रोगको नियन्त्रण तथा रोकथाम गर्ने ।
- आकस्मिक स्वास्थ्य सेवा प्रवाह तथा स्थानीय सेवाको व्यवस्थापन ।

२०. कृषि विकास शाखा

- कृषिबजार सूचना, हाटबजारको पूर्वाधार निर्माण, साना सिँचाइ निर्माण, तालिम, प्रविधि प्रसार, प्राविधिक टेवा, कृषि सामग्री आपूर्ति र कृषक क्षमता विकास कार्यक्रमको सञ्चालन गर्ने ।
- उच्च मूल्ययुक्त कृषिजन्य वस्तुको प्रवर्द्धन, विकास तथा बजारीकरणलाई सहयोग पुग्ने कार्यक्रम तर्जुमा र कार्यान्वयन गर्ने ।
- कृषि वित्तविजन, मलखाद र रसायन तथा औषधिहरूको माग अनुसार उपयुक्त समयमा आपूर्ति, उपयोग र नियमन गर्ने ।
- कृषि विकासमा नगदेवाली र खाद्यान्न बालीका पकेट क्षेत्र निर्धारण गर्ने ।
- कृषि प्रसार सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना कार्यान्वयन, अनुगमन र नियमन गर्ने ।
- कृषि वातावरण संरक्षण तथा जैविक विविधताको संरक्षण र प्रवर्द्धन गर्ने ।
- कृषि तथा पशुपंक्षिजन्य प्राकृतिक प्रकोप तथा महामारी रोगको नियन्त्रण गर्ने ।
- कृषि प्रसार तथा जनशक्तिको प्रक्षेपण, वडाको माग र आवश्यकता अनुसार जनशक्ति व्यवस्थापन र परिचालन गर्ने ।
- कृषकहरूको क्षमता अभिवृद्धि, प्राविधिक सेवा, टेवा, सीप विकास र सशक्तीकरणका कार्यक्रम संचालन गर्ने ।
- स्थानीयस्तरमा कृषि सम्बन्धी प्रविधिको संरक्षण र हस्तान्तरण, कृषि सम्बन्धी सूचनाको प्रचारप्रसार गर्ने ।
- स्थानीयस्तरका स्रोत केन्द्रहरूको विकास र सेवाकेन्द्रहरूको व्यवस्थापन, प्राङ्गारिक खेती तथा मलको उत्पादन र प्रयोग तथा प्रवर्द्धन गर्ने कार्यक्रम कृषकहरूको सहभागितामा संचालन गर्ने ।
- स्थानीयस्तरमा धानवाली, मकैवाली, गहुङवाली, तरकारी खेती आदी विषयगत कृषकहरूको समूह गठन गरी कषक भ्रमण कार्यक्रम मार्फत अन्तर समूह अनुभव आदान प्रदान तथा कृषि प्रसार
- कार्यक्रम संचालन गर्ने ।
- नगरसभाबाट स्थानीय कृषकहरूको माग अनुसार स्वीकृत भएका कार्यक्रमहरू कार्यान्वयनका लागि कार्ययोजना बनाई शाखाप्रमुख मार्फत प्रमुख प्रशासकीय अधिकृत कहां पेश गर्ने ।
- स्थानीयस्तरमा स्रोत केन्द्र एवं सेवाकेन्द्रहरूको स्थापना, कृषि सेवा प्रवाह, व्यवस्थापन, प्राङ्गारिक मलको उत्पादन र प्रयोग तथा प्रवर्द्धन गर्ने कार्यक्रम संचालन गर्ने ।
- नगरपालिका क्षेत्रभित्र उत्पादन संभावना भएका फलफूल खेति विकासका लागि स्थानीय कपहरूलाई प्रोत्साहन गर्ने ।
- नयांप्रविधिका फलफूल खेती विस्तार, फलफूलका विरुद्ध उत्पादनका लागि नर्सरी स्थापना र संचालन गर्न पकेट क्षेत्र छनौट गरी कार्यक्रम संचालन गर्ने ।
- फलफूलका विरुद्ध लाग्ने रोग, किरा आदी नियन्त्रणका लागि स्थानीयस्तरमा नै तयार गरी प्रयोग गर्न सकिने खालको औषधिको खोजी गर्ने ।
- बागवानी विकास तथा नर्सरी संचालनमा स्थानीय कृषहरूलाई तालिमको व्यवस्था र संचालन गर्ने कार्यक्रम तर्जुमा गरी पेश गर्ने ।

- नगरसभाबाट स्वीकृत नगर विकास योजना अनुसार बागवानी तर्फका कार्यक्रम कार्यान्वयनका लागि तोकिएको समयमा कार्ययोजना तयार गरी पेश गर्ने ।

२१. पशुपंक्षी सेवा शाखा

- पशुपालन, पशुपंक्षि बजार सूचना, पशुस्वास्थ्य सम्बन्धी स्थानीय नीति कानून, मापदण्ड, योजना कार्यान्वयन अनुगमन गर्ने ।
- पशुचिकित्सालयको स्थापना, सञ्चालन र पशुपंक्षी चिकित्सा सेवाको व्यवस्थापन गर्ने ।
- पशुपंक्षि जन्य प्राकृतिक प्रकोप तथा महामारी रोगको नियन्त्रणका लागि उपचारात्मक कार्यक्रम तर्जुमा र कार्यान्वयन गर्ने ।
- पशु बधशाला निर्माण तथा शीत भण्डारणको व्यवस्थापन र नियमनका लागि आवश्यक कार्यक्रम तर्जुमा गर्ने ।
- पशुपालनमा उत्साहित कृषकहरूका लागि लगानी आवश्यक परेमा सामुहिक ऋण लगानीका लागि स्थानीय वित्तिय कम्पनी, बैंक तथा सहकारी संस्थाहरूसंगको समन्वयमा कार्यक्रम तर्जुमा गरी नगरपालिकामा प्रस्तुत गर्ने ।
- छाडा पशु चौपायाको नियन्त्रण र व्यवस्थापनका लागि कान्जी हाउसको व्यवस्था गर्ने ।
- स्थानीयस्तरमा पशुपंक्षी सम्बन्धी तथ्याङ्क संकलन, व्यवस्थापन र सूचना प्रणालीको अद्यावधिक गर्ने ।
- पशुआहारको गुणस्तर जांच, अनुगमन र नियमन गर्ने, स्थानीय चरन तथा खर्क विकास, संरक्षण र व्यवस्थापन गर्ने ।
- पशुपंक्षि विमा र कर्जा सहजिकरण गर्ने कार्यक्रमहरू तर्जुमा गर्ने ।
- पशुपालन सम्बन्धी सीप ज्ञान प्रवर्द्धनका लागि स्थानीय कृषकहरूलाई समूहमा आवद्ध गरी तालिम, गोष्ठि, कृषि अवलोकन भ्रमणको कार्यक्रम स्वीकृत गराई कार्यान्वयन गर्ने ।
- पशुपालक कीसानहरूको संख्या र तथ्यांकका आधारमा समूहिकृत गरी व्यवसायिक रूपमा पशुपालनको विकास गर्ने ।
- स्थानीयस्तरमा पशुपंक्षि पालक कृषकहरूको सहजताका लागि स्थानीय हावापानी र वातावरण अनुकूलको डालेदांस र उन्नत जातका घासको विउ रूपिंवा उपलब्ध गराउने ।
- पशु नक्षसुधार पद्धतिको विकास र व्यवस्थापन, स्थानीय चरन र खर्क विकास तथा पशु आहारको गुणस्तर नियमन गर्ने ।
- पशु स्वास्थ्य सम्बन्धी आधुनिक प्रविधि सम्बन्धी स्थानीय पशुपालक कृषकलाई तालिम प्रशिक्षण र अवलोकन भ्रमणका कार्यक्रम संचालन गर्ने ।
- नगरपालिकाका बडाहरूलाई पायक पर्ने गरी पशुसेवाकेन्द्र स्थापना र सेवा प्रवाहका लागि पाविधिक जनशक्तिको आवश्यकता अध्ययन गरी नगरपालिकामा सुझाव सहित कार्यक्रम प्रस्तुत गर्ने ।
- पशुपालनलाई व्यवसायिक बनाउन सहयोग हुने खालका कार्यक्रम संचालनमा स्थानीय उपभोक्ता तथा संघसंस्था परिचालन हुने कार्यक्रम तर्जुमा र कार्यान्वयन गर्ने ।

२२. आन्तरिक लेखापरीक्षण शाखा

- लेखापालन सम्बन्धी क्षमता विकास कार्यक्रम तर्जुमा गरी स्वीकृतिका लागि कार्यपालिकामा प्रस्तुत गर्ने ।
- आर्थिक अनुशासन कायम राख्न भएका खर्चका प्रवृत्तिमा आवश्यक सुधार ल्याउन प्रतिवेदन सहित कार्यपालिकामा सुझाव प्रस्तुत गर्ने ।

- लेखा तथा राजस्वक्षेत्रमा कार्यरत कर्मचारीहरूका लागि आर्थिक अनुशासन सम्बन्धी आचारसंहिता र मापदण्ड तर्जुमा गरी स्वीकृतिका लागि कार्यपालिकामा पेश गर्ने ।
- आन्तरिक तथा पूर्व लेखापरीक्षण गरी प्रतिवेदन पेश गर्ने ।
- लेखापरीक्षण विवरण (बेरुजूको लगत समेत) को अभिलेख व्यवस्थापन गर्ने ।
- अन्तिम लेखापरीक्षण कार्यमा सहयोग, समन्वय र सहजिकरणका लागि आवश्यक कागजात नियमित गरीराख्ने ।
- कार्यपालिकामा लेखापालन सम्बन्धी क्षमता विकास र आर्थिक अनुशासन कायम राख्न सल्लाह र सुझाव पेश गर्ने ।
- लेखा शाखा र लेखा समितिलाई आवश्यक सहयोग गर्ने ।
- अन्तिम लेखापरीक्षणका लागि आवश्यक कागजात तयार गर्न लगाई प्रकृया नपुगेकोमा प्रकृया पूरा गरी तयारी राख्ने ।
- अन्तिम लेखापरीक्षणबाट देखा पेरेका बेरुजु फछ्यौटका लागि नगर कार्यपालिकामा सुझाव सहित कार्यक्रम पेश गर्ने र बेरुजु रकम असुलीमा सहयोग गर्ने ।

नगरपालिकाबाट प्रदान गरिने सेवा, जिम्मेवार अधिकारी र लाग्ने दस्तुर

सि. न.	प्रदान हुने सेवा	लाग्ने सेवा शुल्क तथा दस्तुर	लाग्ने समय	जिम्मेवार पदाधिकारी
१	नागरिकताको प्रमाणपत्रको सिफारिश	रु १५०/-	सोहि दिन	बडा अध्यक्ष
२	नागरिकताको प्रमाणपत्रको प्रतिलिपि सिफारिश	रु ३००/-	सोहि दिन	बडा अध्यक्ष
३	अंगिकृत नेपाली नागरिकताको प्रमाणपत्रको सिफारिश (नेपाली पुरुषसंग विवाह भएकी विदेशी महिलाको लागि)	रु १५००/-	प्रमाण पुरोको दिन	बडा अध्यक्ष
४	अंगिकृत नेपाली नागरिकताको प्रमाणपत्रको सिफारिश (विदेशी नागरिकसंग विवाह गरेकी नेपाली महिलाबाट जन्मिएका सन्तानको हकमा)	रु १५००/-	प्रमाण पुरोको दिन	बडा अध्यक्ष
५	नाता प्रमाणित नेपाली	रु ३००/-	सोहि दिन	बडा अध्यक्ष
६	नाता प्रमाणित अग्रेजीमा	रु ७५०/-	सोहि दिन	बडा अध्यक्ष
७	घर/जग्गाको सिफारिश	रु ३००/-	सोहि दिन	बडा अध्यक्ष
८	घरजग्गा नामसारी/सेस्ता कायम र लालपूर्जाको प्रतिलिपि सिफारिश	रु ३००/-	सोहि दिन	बडा अध्यक्ष
९	नाम संशोधनको सिफारिश	रु ३००/-	सोहि दिन	बडा अध्यक्ष
१०	चारकिल्ला प्रमाणित सिफारिश	३ रोपनी सम्म रु ३००/- र सो भन्दा माथि प्रतिरोपनी थप र रु ७५/-	सोहि दिन	बडा अध्यक्ष
११	घर/बाटो सिफारिश	२ रोपनी सम्म रु ३००/- र सो भन्दा माथि प्रतिरोपनी थप र रु ७५/-	सोहि दिन	बडा अध्यक्ष
१२	खानेपानी जडान सम्बन्धी सिफारिश	स्थायी रु ३००/- र अस्थायीको हकमा रु १०००/- सय	सोहि दिन	बडा अध्यक्ष
१३	विद्युत जडान सम्बन्धी सिफारिश	३ फेजसम्मको स्थायी रु ४५०/- र सो भन्दा माथि प्रतिफेज रु ३००/- थप	सोहि	बडा अध्यक्ष
१४	जग्गाधनी प्रमाणपत्रपूर्जामा घर कायम सिफारिश	रु ५००/-	सोहि दिन	बडा अध्यक्ष
१५	जन्म मिति प्रमाणित सिफारिश	नेपालीमा रु १५०/- र अग्रेजीमा रु ७५०/-	सोहि दिन	बडा अध्यक्ष

१६	मृत्यु प्रमाणितको सिफारिश	नेपालीमा रु १५०/- र अंग्रेजीमा रु ८५०/-	सोहि दिन	बडा अध्यक्ष
१७	विवाह प्रमाणित सिफारिश	नेपालीमा रु १५०/- र अंग्रेजीमा रु ८५०/-	सोहि दिन	बडा अध्यक्ष
१८	अविवाहित प्रमाणित सिफारिश	रु ८५०/-	सोहि दिन	बडा अध्यक्ष
१९	बसोबास प्रमाणित सिफारिश	रु १५०/-	सोहि दिन	बडा अध्यक्ष
२०	सम्बन्ध विच्छेद गरि पाँऊ निवेदन	रु ४५०/-	कानून बमोजिम	प्रमुख प्रशासकीय अधिकृत
२१	चारत्रिक प्रमाणपत्रको सिफारिश	भारतको लागि रु ५००/- र नेपालको लागि रु ३००/-	सोही दिन	बडा अध्यक्ष
२२	तीनपुस्ते सिफारिश	रु १५०/-	सोहि दिन	बडा अध्यक्ष
२३	संस्था दर्ता/नविकरण सिफारिश	रु ५००/-	सोहि दिन	प्रमुख प्रशासकीय अधिकृत
२४	जन्म दर्ता	३५ दिन भित्र निशुल्क र ३५ दिन पश्चात रु ७५/-	सोहि दिन	बडा सचिव/स्थानीय पंजीकाधिकारी
२५	विवाह दर्ता	३५ दिन भित्र निशुल्क र ३५ दिन पश्चात रु ७५/-	सोहि दिन	बडा सचिव/स्थानीय पंजीकाधिकारी
२६	सम्बन्ध विच्छेद दर्ता	३५ दिन भित्र निशुल्क र ३५ दिन पश्चात रु ७५/-	सोहि दिन	बडा सचिव/स्थानीय पंजीकाधिकारी
२७	बसाई सराई दर्ता	आन्तरिक रु ५००/- र बाह्य रु ७५०/-	सोहि दिन	बडा सचिव/स्थानीय पंजीकाधिकारी
२८	मृत्यु दर्ता	३५ दिन भित्र निशुल्क र ३५ दिन पश्चात रु ७५/-	सोहि दिन	बडा सचिव/स्थानीय पंजीकाधिकारी
२९	घटना दर्ताको प्रमाणपत्रको प्रतिलिपि माग	रु १५०/-	सोहि दिन	बडा सचिव
३०	घटना दर्ताको विवरण सच्चाउने	रु ७५०/-	सोहि दिन	बडा सचिव
३१	सामाजिक सुरक्षा भत्ताका लागि परिचय पत्र बनाउने	निशुल्क	सोहि दिन	बडा अध्यक्ष
३२	छात्रवृत्ति सिफारिश	निशुल्क	सोहि दिन	बडा अध्यक्ष
३३	विद्यालय दर्ता सिफारिश (निजी तर्फ)			प्रमुख प्रशासकीय

		प्रा वि को रु १५००/- नि मा वि को २२५०/- मा वि को रु ३०००/- उच्चमावि को रु ४५००/-		अधिकृत/शिक्षा शाखा
३४	उद्योग स्थापना/नामासारी र ठाँउसारी सिफारिश	रु ५००/-	सोहि दिन	बडा अध्यक्ष
३५	डिलरसिप सिफारिश	मादक पदार्थजन्य रु ५००/- मल्टीनेशनल कम्पनीको रु ५००/- र अन्यको रु ७५०/-	सोहि दिन	बडा अध्यक्ष
३६	घर जग्गा/अचल सम्पति मुल्यांकन सिफारिश	रु ५ लाखसम्म रु २०००/- रु ५-१० लाखसम्म रु २७५०/- रु १०-२० लाखसम्म रु ३५००/- रु २०-५० लाखसम्म रु ५०००/- रु ५० लाख देखि १ करोड सम्म रु ९५००/- १ करोड देखि १ करोड ५० लाख सम्म रु १९०००/- र १ करोड ५० लाख भन्दा बढी भएमा रु २००००/-	सोहि दिन	बडा अध्यक्ष
३७	हैसियत/आय प्रमाणित सिफारिश	प्रति हजार रु ३	सोहि दिन	बडा अध्यक्ष
३८	सवारी दर्ताको सिफारिश	हेभी सवारी साधनको हकमा रु १०००/-, साना सवारीको हकमा रु ७००/- र मोटरसाइकलको हकमा रु ३००/-	सोहि दिन	बडा अध्यक्ष
३९	व्यवसाय दर्ता	रु ५ लाखसम्मको रु ५००/- र रु ५ लाखभन्दा बढीको रु१०००/-	सोहि दिन	बडा अध्यक्ष
४०	योजना सम्झौता नगरपालिका/योजना सम्झौताको सिफारिश	निःशुल्क	सोहि दिन	प्रमुख प्रशासकीय अधिकृत

४१	रनिङ्ग बिल वा अन्तिम बिल भुक्तानी माग	निःशुल्क	सोहि दिन	प्रमुख प्रशासकीय अधिकृत/लेखा शाखा
४२	घरको नक्शा पास	न्युनतम रु ५००/- र भुइ तलाको रु ४ पहिलो तलाको रु ५ र सो भन्दा माथिको हकमा रु ६ रुपैया प्रति वर्ग फिट थप	नियमानुसारको प्रक्रिया पुरा गरि नक्शा पेश भएको दिन	प्रमुख प्रशासकीय अधिकृत
४३	नक्शा संशोधन	न्युनतम रु १०००/- र प्रति वर्ग फुट रु २ थप	नियमानुसारको प्रक्रिया पुरा गरि पेश भएको दिन	प्रमुख प्रशासकीय अधिकृत
४४	अपाह्न परिचय पत्र वितरण	निःशुल्क	निवेदन संकलन प्रत्येक महिनाको ५ गते समितिको वैठक वसी वितरण गरिने	प्रमुख प्रशासकीय अधिकृत
४५	'घ' वर्गको ठेक्का ईजाजत दिने	१०००।-	प्रकृया पुगेमा सोहीदिन	प्रमुख प्रशासकीय अधिकृत
४६	विज्ञापन तथा सूचनाको भुक्तानी	निःशुल्क	सोही दिन	प्रमुख प्रशासकीय अधिकृत/लेखा शाखा

निर्णय गर्ने प्रक्रिया र अधिकारी

निर्णय गर्ने प्रक्रिया

सामान्यतः कानून निर्माण तथा अन्य नीतिगत विषयमा नगरसभा र कार्यपालिका बैठकमा आवश्यक छलफल पश्चात सर्वसम्मत रूपमा निर्णय हुने गर्दछ । सर्वसम्मत निर्णय हुन नसकेमा बहुमत सदस्यहरूको भावनालाई समेटी नगर प्रमुख ले गरेको निर्णय बैठकको निर्णय हुने गरेको छ । यस बाहेक अन्य प्रशासनिक विषयमा प्रचलित कानूनमा तोकिए बमोजिम नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतबाट निर्णय हुने गरेको छ ।

निर्णय गर्ने अधिकारी

नगर प्रमुख/प्रमुख प्रशासकीय अधिकृत

निर्णय उपर उजुरी सुन्ने अधिकारी

नगर प्रमुख छायाराम खनाल मार्फत नगर कार्यपालिकाको कार्यालय, नगर कार्यपालिका वा नगर सभा

सूचना अधिकारी र कार्यालय प्रमुखको नाम र पद

कार्यालय प्रमुख: प्रमुख प्रशासकीय अधिकृत श्री खुमलाल भुसाल

सूचना अधिकारी: अधिकृत छैटौ श्री राम प्रसाद खनाल ।